

बुद्धको संस्कृति र महत्व



लेखक :
भिक्षु अश्वघोष

धर्मकीर्ति प्रकाशन

(नेपाली भाषा)

१. बौद्ध दर्शन	३३. आमा बाबु र छोराछोरी
२. पञ्चवील	३४. स्लेही छोरी
३. शान्ति	३५. परित्तसुत (पाली भाषा)
४. नारी हृदय	३६. मति रासो भए गति रासो हुनेछ
५. पटाचार स्थानिर भरिन	३७. बुद्ध र बुद्ध धर्मको संक्षिप्त परिचय
६. बुद्ध शासनको इतिहास (भाग-१)	३८. “बुद्ध र बुद्ध धर्मको संक्षिप्त परिचय” र बुद्धको जन्मभूमि नेपालमा
७. नेपाली ज्ञानमाला	३९. बुद्ध प्रति असहिष्णुता
८. बुद्ध र वहाँको विचार	४०. बौद्ध ज्ञान
९. बौद्ध ध्यान	४१. संक्षिप्त बुद्ध जीवनी
१०. लक्ष्मी (प्र.सं.)	४२. मिलिन्द प्रश्न (भाग-१)
११. उखानको कथा संग्रह	४३. मिलिन्द प्रश्न (भाग-२)
१२. बौद्ध जगतमा स्वास्थ्य सेवा	४४. अमण नारद
१३. बेस्सन्टर जातक	४५. मानव स्वभाव
१४. सतिपटठान भावना	४६. बुद्ध पूजा विधि र कथा संग्रह (दि.सं.)
१५. बौद्ध विश्वास (भाग-१)	४७. बौद्ध विश्वास (भाग-३)
१६. बौद्ध विश्वास (भाग-२)	४८. बुद्धको अद्वितीय यात्रा (प्रथम भाग)
१७. बौद्ध दर्शन	४९. लक्ष्मी (दि.सं.)
१८. महासातीपटठान विपस्तना जन्तमुखी ध्यान	५०. सम्यक शिक्षा
१९. सप्त रूप धन	५१. परित्राण (दि.सं.)
२०. सफलताको रहस्य	५२. धर्मकीर्ति बौद्ध अध्ययन
२१. धर्म : एक चिन्तन	५३. गोष्ठीको २५ वर्ष
२२. मानव महामानन्द	५४. बुद्ध पूजा विधि कथा संग्रह र परित्राण
२३. निरोगी	५५. बुद्ध पूजा विधि र परित्राण
२४. जातक कथा	५६. बुद्ध पूजा विधि
२५. प्रज्ञा चक्षु	५७. लक्ष्मी (तु.स.)
२६. तथागत हृदय	५८. बुद्धको शिक्षात्मक उपदेश
२७. सतिपटठान विपस्तना	५९. शान्ति मार्ग
२८. बौद्ध प्रश्नोत्तर	६०. पहिलो गुह को हन् ?
२९. परित्राण (प्र.सं.)	६१. दान पारमिता
३०. बुद्ध पूजा विधि र कथा संग्रह (प्र.सं.)	
३१. मैले चुक्को बुद्ध धर्म	
३२. बुद्धको जीवनी र दर्शन	

Dharmakirti Publication
(English)

1. Buddhist Economic and the Modern World
2. Dharmakirti Vihar Today
3. Dharmakirti Vihar
4. "Dharmakirti in Nut Shell"

बुद्धको सँस्कृति र महत्त्व



लेखक :
भिक्षु अश्वघोष
सिद्ध: विहार

प्रकाशकः

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी

सिंघ: विहार

काठमाडौं, नेपाल ।

प्रति : १५००

बुद्धिसम्बत् २५४४
नेपालसम्बत् १९२९
इस्त्रीसम्बत् २००९
विक्रमसम्बत् २०५७



टाइप स्टेटिकः

गोविन्द ट्यूलत, दामकृष्ण लामिछाने, सुदैब्जकुलाट दापथला



मुद्रकः

न्यू नेपाल प्रेस

प्रधान कार्यालय :

नक्साल, नागपोखरी, काठमाडौं

फोन : ४३४८५०, ४३४७५३

फचाक्स : (९७७-१) ४३३९२९

शाखा कार्यालय :

शुक्रपथ, न्यूरोड, काठमाडौं

फोन : २५९०३२, २५९४५०

फचाक्स : (९७७-१) २५८८७८

धर्मदान

स्व. चन्द्र दर्शन बज्जाचार्य (स्व. आदर्शन बज्जाचार्यको नाती, स्व. बुद्ध दर्शन बज्जाचार्य वाउँ तपुली गुरुजुको जेष्ठ सुपुत्र) को जन्म १९७३।१५ मा असन तःक्षवहालमा भएको थियो भने का दिन भएको थियो । आफ्ना आयुर्वेदिक चिकित्सा शास्त्रको अपनाउनु भयो । उहाँले ४० जीवन बिताउनु भयो । आफैले गरीब दीन दुखी, अनाथ रोगीको त्यसैले उहाँ असन तक्षवहालको बैच्य बाः, राजबैच्य र जेठा गुरुजुको रूपमा सुपरिचित हुनुहुन्थ्यो ।



उहाँको देहावसान मिति २०५७।५।६ हजुरवुबा र पिताले भई उहाँले अध्ययन गर्नुभई बैच्य पेशा वर्ष सम्म त राजबैच्यको रूपमा आयुर्वेदिक औषधी तयार गरी सेवा गर्नु उहाँको दिनचर्या हुन्थ्यो ।

भगवान बुद्धको उपदेश अनुसार जीवन यापन गर्नु उहाँको मूल्य उद्देश्य थियो । त्यसैले उहाँले हामीलाई तथागतको चार आर्यसत्यलाई बुझी अस्टाङ्गिकर्मागताई अपनाउने सल्लाह दिनुहुन्थ्यो । यसरी थुप्रै राम्रा गुणहरूले सम्पन्न भएका उहाँ चन्द्रदर्शन बज्जाचार्यको पुण्य स्मृतिमा हामी सपरिवारले पुज्य अश्वघोष महास्थविरद्वारा लिखित “बुद्धको सँस्कृति र महत्त्व” नाम गरेको पुस्तक प्रकाशनको निमित्त आवश्यक आर्थिक सहयोग प्रदान गरी धर्मदान गर्दछौं ।

पुज्य मिश्र अश्वघोष महास्थविरज्युबाट आफ्नो अमूल्य समय दिनुभई प्रस्तुत पुस्तक लेखिदिनु भएकोमा उहाँप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।

(भाई) लोकदर्शन - (बुहारी) वासन्ती देवी

(छोरा) अशोक - (बुहारी) बुनु

(नातिहरू)

सिद्धार्थ दर्शन, सुधन दर्शन, (नातिनी) सुजाता -

(छोरी) शारदा -

(भतिजी) रोशन दर्शन - (बुहारी) मालती

(नाति) अतिष दर्शन -

(नातिनीहरू) रुजा दर्शन, चाह दर्शन -

(भतिजी) आभादर्शन - (ज्वाई) सूर्य प्रकाश

(नातिहरू) शुभ प्रकाश, वरुण प्रकाश -

मेरो आपनै कुरा

सुश्री शारदा बज्जाचार्य एकदिन मकहाँ आउनुभई उहाँका स्वर्गिय बुबा चन्द्रदर्शन बज्जाचार्यको पुण्य स्मृतिमा बुद्धको शिक्षात्मक र ज्ञानवर्द्धक उपदेशमा आधारित पुस्तक प्रकाशन गर्नको लागि एउटा पुस्तक लेखिदिन अनुरोध गरिन् । थुप्रै कामहरूमा व्यस्त हुनुपरे तापनि उहाँको अनुरोधलाई नकार्न सकिन र पुस्तक लेखें । मेरां विभिन्न लेखहरूको संग्रहको रूपमा बुद्धको संस्कृति र महत्त्व नाम गरेको पुस्तक तयार पारें । तर पुस्तकको प्रुफ पढ्दा पढ्दै एउटै कुरो पनि दुई तीन ठाउँमा दोहोरिएको भेटाएँ । ७४ वर्ष उमेरको बुढो भइसकेको कारणले हो कि, स्मृती क्षीण हुँदै गइरहेको महशूस गरें मैले । यसरी एउटै कुरो प्रशंगवस दोहोरिएकोमा क्षमा प्रार्थी छु ।

पुस्तक लेख्दा भाषा शुद्धि कार्यमा वीर्यवतीको सहयोग पाएको हुँदा उहाँलाई धन्यवाद दिदैछु ।

धर्मकीर्ति विहारकी प्रमुख धम्मवती गुरुमां प्रति पनि आभार व्यक्त गर्दछु । किनभने उहाँ मार्फत मेरा दर्जनौ पुस्तकहरू प्रकाशित भएका छन् । जसले गर्दा मेरो लेखन शक्ति निरन्तर रूपमा बढ्दै गयो ।

सुश्री शारदा बज्जाचार्यलाई पनि साधुवाद छ । जसको प्रेरणाले नयाँ अनुहारको पुस्तक प्रकाशनार्थ आर्थिक सहयोग उपलब्ध भयो ।

यसको साथै न्यू नेपाल प्रेसलाई पनि धन्यवाद ज्ञापन गर्दैछु । जसले समयमै राम्ररी पुस्तक प्रकाशन गरी सहयोग पुर्याउनु भयो ।

- मिक्तु अश्वघोष

प्रकाशकीय

श्रद्धेय अशेषविद्वारा लिखित “बुद्धको संस्कृति र महत्त्व” नाम गरेको पुस्तक आधुनिक युवावर्गलाई उपयोगी र ज्ञानवर्द्धक पुस्तक हो ।

नयाँ ढंगले लिखित यस्तो पुस्तक प्रकाशन गर्न पाउँदा हामीलाई धेरै गैरिको महशूस भएको छ । बुद्धको उपदेशमा आधारित यस प्रकारका दर्जनौ पुस्तकहरू धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीले प्रकाशन गर्न सक्नुको प्रमुख कारण नै धर्मकीर्ति विहारका उपासक उपासिकाहरूको तर्फबाट श्रद्धापूर्वक आर्थिक सहयोग प्राप्त भइरहन सकेको कारणले हो । अतः यस पुस्तक प्रकाशनको लागि श्रद्धापूर्वक आर्थिक सहयोग दिनु भएकोमा सुश्री शारदा बज्जाचार्यलाई मुरी मुरी धन्यवादका साथै उहाँको दीर्घायु र सुस्वास्य कामना पनि गर्दछु ।

धर्मवती

अध्यक्ष

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी

बुद्धको संस्कृति र महत्त्व

संस्कृति एक गम्भीर विषय हो । यस विषयमा लेखन त्यति सजिलो छैन । अझ यो भन्दा कठिन त बुद्धको संस्कृति विषयमा लेख लेख्नु हो । यस विषयमा थरीथरीका विद्वानहरूको थरीथरीका विचार र परिभाषाहरू छन् । उदाहरणार्थ एउटा घटना प्रस्तुत गर्दैछु ।

श्रीलंकाबाट एकजना विद्वान् व्यक्ति आउनु भएको थियो । उहाँलाई स्वयम्भू घुमाउन लैजाँदा विष्णुमती नदीतिरको बाटो हुँदै जान पन्यो । बिहानी पख भएर होला नदीको छेउछाउमा एक दुईजना व्यक्तिहरूले मजासँग बसी दिसा गरिरहेका थिए । यो दृश्य के देखेको थियो, त्यस पाहुना महाशयले भनीहाल्यो— तपाइँको नेपालमा प्राचिन या पाषाण युगको संस्कृति अहिलेसम्म सुरक्षित नै रहेछ । यो कुरो सुनी लाजले केही बोल्न सकिन मैले ।

मैले बुझे अनुसार बुद्धको संस्कृति-सदाचार, चरित्र शुद्धि र इमान्दारितामा आधारित छ । यसमा जातपात, छुवाछ्वत, साम्प्रदायिक भावना र पूर्वाग्रह आदिको केही पनि गन्ध छैन । पछि—पछि हुँदै विकृतिहरू पैदा भई हाल यसको साम्प्रदायिक रूपलिन थाल्यो ।

सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसके पछि कपिलवस्तु स्थित घर घरको दैलोमा उभिई भिक्षाटन जानु भएको देख्दा उहाँका पिता राजा शुद्धोदनले दिक्क मानी

सोधनु भएको थियो— सिद्धार्थ ! राज संस्कृतिलाई किन अपमान गरेको ? के तिमीले राज संस्कृतिलाई बिस्यौ ?

अनि गौतम बुद्धले भन्नुभयो— महाराज ! अब मेरो संस्कृति राज संस्कृति होइन, श्रमण संस्कृति हो । यसमा जातिभेद र वर्ण भेद छैन । यो त केवल मानवता र समानताको संस्कृति हो । श्रमण संस्कृतिलाई हामीले यसरी बुझन सक्छौ— श्रमण शब्द पालि भाषामा सम र संस्कृतमा श्रम धातुबाट उत्पन्न भएको हो । जसको परिश्रम गर्नु हो अर्थात् आफै प्रयत्नबाट माथिसम्म पुग्नु, आध्यात्मिक उन्नति गर्न समाजलाई सुसँस्कृत गर्न मार्ग प्रदर्शनको लागि त्यागी जीवन बिताई गाउँ गाउँमा धर्म प्रचार गरेर स्वावलम्बी भई सदाचरण र नैतिकताको बलद्वारा आफै इश्वर बन्न सकिने छ भन्ने खालको संस्कृति हो ।

तर आजभोली संस्कृति भन्नाले साधारण रूपमा जातीय चाल-चलन, थितिरीति र विचारधारालाई लिइन्छ । कहिल्यै पनि परिवर्तन नहुने, संघै एउटै रूप लिई स्थायी भइरहने स्वभाव समूहलाई संस्कृति भनिन्दैन । दयनीय मानवलाई दुखी जीवनबाट उच्च स्थानमा लैजानुलाई संस्कृति भन्दछन् । साधारण संस्कृतिमा शिष्टाचार, सभ्यता, नाट्य, संगीत, चित्रकला र शिल्पकला आदिलाई लिइन्छ । तर बुद्धको सांस्कृतिक विचार अनुसार जनजीवन सम्बन्धी विषयलाई लिइन्छ । जन-जीवनसित परिवर्तन हुनु यसको लक्षण हो ।

अब जाओौं, सँस्कृतिको संरक्षणको लागि पूरा गरिनुपर्ने
पूर्वाधारहरू तर्फ— यसमा बुद्धले बताउनु भएका बुँदाहरू
यसरी छन्—

(१) पौष्टिक आहारको राम्रो व्यवस्था हुनुपर्छ

(आहार सप्पाय)

(२) बस्ने ठाउँको राम्रो व्यवस्था हुनुपर्छ

(विहरण सप्पाय)

(३) सरूवा रोगी र झगडालु व्यक्ति नहुनु

(पुग्गल सप्पाय)

(४) मौसम अनुकूल हुनुपर्छ (उतु सप्पाय)

(५) विचारधारा मिल्नु पर्छ (अज्ञासय सप्पाय)

उपरोक्त पाँचवटा बुँदाहरू पूरा नभए सँस्कृतिको संरक्षण हुन गान्हो हुन्द्य। पाँचवटा बुँदाहरूमा ठूलो समस्या बिचारधारा नमिल्नु हो। तैपनि सहिष्णुता समन्वय हुन सके बिचारधारा नमिले पनि शान्तपूर्वक बाँच्न सकिन्द्य। हाम्रो नेपालमा परस्पर सहिष्णुता विद्यमान रहेको कारणले नै मुश्लम, हिन्दू र बौद्धहरूमा कुनै भेदभाव र कलह छैन। तैपनि विचार नमिलेमा साम्प्रदायिक झगडा खडा हुनसक्छ र विश्वाजन हुन सक्छ।

बुद्धको सँस्कृतिमा सदाचार, नैतिकता र चित्त शुद्धिको आवश्यक रहेको छ। बुद्धको जन्म नेपालमा भएतापनि बौद्ध सँस्कृतिको जन्म भारतमा भयो। अब त्यो सँस्कृति भारतमा

पनि बाँकी रहेन । बुद्धकालिन विहारहरूको भग्नावशेषहरू मात्र बाँकी छन् । नयाँ बुद्ध विहार बनेको छ । अम्बेडकर र सत्यनारायण गोयन्काले बुद्ध संस्कृतिको पुनःजागरण गर्नुभएको छ । बुद्ध संस्कृतिको मूल लक्षण र वातावरण नै हराइसक्यो । बौद्ध संस्कृतिको छाँया मात्र बाँकी छ । किनकि बौद्ध संस्कृतिमा जातिभेद र अन्धविश्वासलाई स्थान छैन । त्यो अवगुण र दुर्गुण सबै भार तमा मौजूद छ । त्यही हावा नेपालमा पनि लागेको हुनुपर्छ ।

अब जाओ बुद्धको संस्कृतिको मुख्य उद्देश्य नै चित्त शुद्ध गर्ने विषयतिर-

सब्दा पापस्त अकरणं कुसलस्त उपसम्पदा

सचित्त परियोदपनं एतं बुद्धानसासनं

अर्थ— सबै प्रकारका पाप कर्म नगर्नु, पुण्य कर्म संचय गर्नु आफ्नो चित्त शुद्ध गर्नु, यही बुद्धहरूको शिक्षा हो ।

सारांशमा भन्ने हो भने पाप कर्म नगरेर र धर्म कर्म गरेर मात्र पनि पुग्दैन मुख्य कुरो त चित्त शुद्ध हुनुपर्छ । तर चित्त शुद्ध हुनुपर्छ भन्ने विषय धेरै जना मानिसहरूले बुझेका छैनन् अथवा यो विषय बुझ्न सजिलो पनि छैन । उदाहरणको लागि यहाँ बुद्धकालिन घटना एउटा प्रस्तुत गर्नु सान्दर्भिक ठान्दछु ।

बुद्धको प्रमुख दाता श्रावस्तीवासी अनाथपिण्डिक सेठ · (साहु) कहाँ धेरै दास-दासीहरू पालि राखेका थिए । उनीहरू

मध्ये एकजना पूर्णिका नाम गरेकी दासी पौष महिनाको बिहान सबेरै नदीमा पानी लिन गइछन् । त्यहाँ एकजना ब्राह्मण बाजे पनि नदीको चीसो पानीमा थरथर काँदै स्यु-स्यु कराउदै ढुबुल्की लगाई नुहाइरहेको देखेर त्यस पूर्णिका दासी चुप लागेर बस्नै सकिनन् र सोधिन्—“होइन ए बाजे ! म त यहाँ एका बिहानै मेरो मालिकले पानी लिन गइन भने गाली गर्नान् भन्ने डरले पो पानी लिन आउदैछु । तर तपाईं चाहिं कसको डरले यस्तो मुटु काँप्ने जाडोमा पनि थरथर काँदै चीसो पानीमा ढुबुल्की लगाइराख्नु भएको ?”

बाहुनले भन्यो—“कसैको डरले पनि होइन । म त पापसँग डराएर नुहान आएको हुँ र यो त सँस्कृति पनि हो । नदीमा नुहायो भने यो पवित्र पानीले पाप सबै बगाएर लान्छ नि । थाहा छैन । तिमीलाई ?”

अनि पूर्णिका दासीले भनिन्—“बाजे ! नदीमा नुहाउदैमा पाप सबै पानीले बगाएर लैजान्छ भने त्यस पानीले धर्म (पुण्य) पनि बगाएर लैजान्छ नि । बाजे ! तपाईंले राम्ररी कुरै बुझ्नु भएको रहेनछ । बुद्धको शिक्षा अनुसार मुख्य कुरो त आफ्नो चित्त शुद्ध हुनुपर्छ नि । अनि मात्र धर्मको रक्षा र सँस्कृतिको संरक्षण पनि हुन्छ । अन्यथा पाप काटेर जाला भनी आशा नै गर्नुपर्दैन । बाजे ! नुहाउदैमा पाप काट्छ भने सँधै यही नदीमा पानीमा बस्ने माछा र

भ्यागुताहरू जस्ता प्राणीहरू त झन् पापबाट बची धर्मात्मा
हुन्छन् होला नी होइन र ? ”

यो कुरा सुनेपछि बाजेले टोलाउँदै विचार गरे— “मैले
यो केटी केही नजानेकी अशिक्षित भन्ठानेको त यो केटीले
नौलो सँस्कृतिको कुरो पो गर्दिरहिछन् । साँच्चै हो नि हगि ।
नुहाउँदैमा नदीको पानीले पाप बगाएर लान्छ भने त्यस
पानीले धर्म पनि त बगाएर लान्छ नि । पानीले धर्म र
पापलाई कसरी छुट्टाउन सक्ला र ? पानीको स्वभाव नै बग्नु
र बगाउनु हो ।”

अनि बाजेले सोध्यो— “ए नानी ! यस्तो अनौठो कुरो
कहाँबाट सिक्यौ हैं तिमीले ? ”

पूर्णिकाले भनिन्— “हाम्रो गुरु बुद्धले उपदेश दिनुहुँदा
सधै चित्त शुद्ध हुनुपर्छ भन्नुहुन्थ्यो । उहाँकै उपदेश सुनी यी
अमूल्य कुराहरू सिकिराखेको मैले त । यो कुरो सुनी
बाजेले— “यो चित्त शुद्ध हुनुपर्छ भनेको त राम्रो सँस्कृति हो”
भन्दै यस कुरोलाई स्वीकार गरे ।

अर्को अध्ययन गर्न योग्य कुरो के छ भने आध्यात्मिक
उन्नति र आचरण शुद्ध नगरीकन, चित्त शुद्ध नगरीकन
शान्ति र ईश्वरत्व प्राप्त गर्ने आशा गर्दै यज्ञ होम आदि
कर्मकाण्ड शुरू गरेको विषय बारे । यति मात्र कहाँ हो र ?
धर्म ग्रन्थमा उल्लेख भए अनुसार देवी देवता खुशी पार्न पशु
र मानिसलाई समेत हत्या गरी धर्मको नाममा हिंसा कर्म गर्न

अग्रसर भए कोही व्यक्तिहरू । आजभोली पनि नर बलि दिइने कुरा यदाकदा सुन्न पाइन्छन् । पशुबलि त हामीकहाँ आजभोली पनि खुब चलिरहेको छ । बाटो-बाटोमा “नाशः द्यो” को स्थानहरूमा ठूलठूला राँगा बलि दिई रगत बगाउने सँस्कृति आजसम्म पनि चलिरहेकै छ । यस्तै बेला दक्षिण भारतको ठूलो विद्वान ब्राह्मण आउनु भएको थियो । यो बलि दिएको दृश्य देख्ने बित्तिकै उ चिल्लाउदै यसरी कराउन थाले— “अरे ! म त महापापी देशमा पो आइपुगेछु । यो बुद्ध र पशुपतिको देशमा कस्तो खालको पापी सँस्कृति हेर्नु पर्दौरहेछु” यति भन्दै उ त्यही दिन भारततर्फ फर्के । यसरी मानिसहरूले आ—आफ्नो शरीर, वचन र मन शुद्ध पारी राम्रो काम गरी चित्त शुद्ध गर्ने तर्फ ध्यान दिई कर्म सुधार गरेको देखिदैन ।

अब भगवान बुद्धको बारे केही जानकारी र परिचय लिऔँ । श्रमण गौतमले ज्ञान लाभ गर्नु भएपछि आफूले अनुभव गरेको शुद्ध सँस्कृतिको परिचय दिनुहुदै भन्नुभयो— “मैले जान्नुपर्ने चतुआर्य सत्यबारे ज्ञान हासिल गरिसकें । त्यसपछि त्यो ज्ञान र नयाँ सँस्कृतिलाई खूब अभ्यास गरेर हेरें । अनि महशुस भयो— शुद्ध सँस्कृति स्थापना गर्नका लागि पुराना नराम्रा कुसंस्कार र परम्पराहरूलाई त्यागिदिनु पर्दौरहेछ । तसर्थ पुराना कुसंस्कारहरूलाई मैले आफ्नो हृदय देखि निर्मल पारिसकें । अनि मात्र मैलै बुद्धत्व प्राप्त गर्न सफल भएँ ।”

बुद्धको यस भनाईले हामीले के बुझन सबूद्धौं भने बुद्धले प्रतिपादन गर्नुभएको सँस्कृतिमा पूर्वाग्रह र साम्प्रदायिकता तथा अनैतिकतालाई कुनै स्थान छैन । उहाँको सँस्कृतिमा (क) शील (सदाचार) (ख) समाधि (चित्त एकाग्रता) र (ग) प्रज्ञा (विवेक बुद्धि) ले ठाउँ ओगटेको छ । आजभोलि जति पनि अनैतिकता, भ्रष्टाचार सँस्कृतिको वातावरण र विकृति देखिन्छ, ती सबै शील सदाचारको अभावले गर्दा हो ।

अब बुद्ध सँस्कृतिको महिमा बारे चर्चा गरौँ । बुद्धको सँस्कृतिमा चार कुराहरू उल्लेखनिय छन् । [क] मैत्री (मित्रता) [ख] करुणा (असहायहरू प्रति दया) [ग] मुदिता (अर्काको उन्नति देखेर प्रशान्न हुने चित्त) [घ] उपेक्षा (तटस्थता) आदि । यी ४ वटा गुणधर्महरूको अभावले गर्दा समाजमा अशान्ति, हिंसा र आतंकको वातावरणले छाएको छ । जति भएपनि तृप्त नहुने तृष्णा र आधारभूत आवश्यकताको अभावले पनि आशान्ति भइराखेको छ र सँस्कृति पतनतिर गडाराखेको छ ।

मैत्री, करुणा, मुदिता र उपेक्षा रूपी आध्यात्मिक गुणलाई व्यवहारमा प्रयोग गर्न सकेमात्र शान्ति भिल्छ कि ?

“भवतु सब्व मंगलं”

गृहस्थी जीवन सफल हने धर्म मार्ग

दुःख मन पर्ने कोहि छैन । हामी सबै सुख चाहनेहरू । तर सुख भनेको इच्छा गरेर मात्र पाउने चीज होइन । कामना गरेर मात्र हाम्रो इच्छा पूरा हुने होइन । त्यसरी इच्छा गर्दैमा पूरा भए त यो संसारमा दुःखी व्यक्ति कोहि पनि हुने थिएन । तर धेरै जसो दुःखीहरू नै देखिन्छन् यस संसारमा । यदि सुखपूर्वक बस्न र बाँच्ने इच्छा छ भने दुःख हुने काम छोडेर सुख पाउने काममा लाग्नु पन्यो । यसको लागि हामी आफैले महसूस गरी आफूलाई आध्यात्मिक उन्नति हुने कार्यतर्फ लगाउनु पन्यो साथै भलो हुने काममा इमान्दारी साथ आफु जुल्नु पन्यो ।

धेरैजसो प्रश्न यसरी उठ्ने गर्द्ध - दुःख मन न पर्नेहरूले धर्म कर्म गरे पनि किन दुःख हराउदैन र उनीहरू किन सुखी हुँदैन ? किन भने उनीहरूले दुःख हुने कारणलाई टाढा पछाउन र छोड्न चाहैदैन । अर्थात् तृष्णालाई छोड्न चाहैदैन । उदाहरणार्थ एउटा घटना प्रस्तुत गर्दूँ ।

एकजना मानिसलाई रुधा खोकि लागेको थियो । उ वैद्य कहाँ गएर आफ्नो रोगको बेथा सुनायो । वैद्यले औषधी दियो र भन्यो यो औषधी खाउँज्जेल तथा रुधा खोकि रहुंजेल अमिलो अचार र दही खानु हुँदैन । त्यो मान्देलाई चाहिं अमिलो अचार र दही न भै नहुने रहेछ । त्यो मान्दै अर्कै वैद्यकहाँ गएर भन्यो - मलाई रुधा खोकि लागेको छ तर यस्तो औषधी दिनुस जुन औषधी खाँदा अमिलो अचार र दही

त्यागन नपरोस् । वैद्यले भन्यो - ठीक छ यो औषधी पनि खाने अमिलो अचार र दही पनि खाउदै जाने । यसले गर्दा तपाईं कहिले पनि बुढो हुँदैन, तपाईंको घरमा कहिले पनि चोर पस्दैन, र कहिले पनि तपाईलाई कुक्करले टोक्कैन ।

वैद्यको कथन अनुसार रुघा खोकि हुँदा अमिलो अचार र दही खायो भने त्यो मान्छे बुढो हुन नपाउदै मर्छ । उसलाई रात भर खोकि लागदा मान्छे बिउझेको घरमा चोर कहाँ पस्छ र ? शरीर दुर्बल भई लौरो टेकेर हिड्नु पर्दा कुकरले पनि टोक्कैन ।

यस घटनाले के शिक्षा दिन्छ भने रोग निको पार्नु छ भने अमिलो अचार र दही छोड्नु परे जस्तै दुःख मन पर्दैन भने दुःख हुने काम छोड्न सक्नु पर्छ । अन्यथा धर्ममात्र गरेर कहाँ दुःखबाट मुक्त हुन्छ र ?

अब जाउँ गृहस्थी जीवन सफल हुने धर्ममार्ग तिर । एकचोटी गौतम बुद्ध कोशल राज्यको वेलुद्वार नामक ब्राह्मण गाउँमा धर्म प्रचारार्थ जानु भयो । त्यहाँका वासिन्दाले प्रार्थना गरे :- भो श्रमण गौतम ! हामी त गृहस्थी हूँ । हामी विवाह गरेर बाल बच्चाहरू सँगै बस्न चाहने व्यक्तिहरू पर्यौ । हामीलाई सुन चाँदीको गहना पनि चाहिन्छ । घर खेत पनि चाहिन्छ । सुगन्धित फूल माला पनि हामी लगाउँछौ । त्यसैले घरबार छोड्न चाहन्नौ । पैसा कमाएर बाँच्न चाहन्छौ । त्यसैले हामीलाई यस्तो उपदेश दिनुस् जुन उपदेशले गृहस्थीमा सुखपुर्वक बस्न पाउने र मरणोपरान्त स्वर्गमा जान पाउने ज्ञान प्राप्त होस् ।

तपाईंहरूलाई कसैले दुःख दिई हिंसाकर्म गरेको मन पर्छ कि पर्दैन ? उत्तर आयो मन पर्दैन । त्यसो भए तपाईंहरूले पनि अरुलाई दुःख हुने काम गर्नु भएन । तपाईं कहाँ चोरीगर्ने लुटेराहरू छन् कि छैनन् । उत्तर आयो धेरै छन् । हामी घरमा ताला लगाएर यहाँ आएका छौं । त्यस्तै आइमाइहरूलाई बलात्कार गर्नेहरू पनि होला ? त्यस्तै भूठो कुरा गर्ने, चुक्किल गर्ने कडा बोलि बोल्ने, नचाहिने कुरा गरेर समय फाल्तु फाल्ने, धेरै लोभी बदला लिने स्वभाव र ईर्ष्यालु स्वभावकाहरू, मिथ्यादृष्टि र अन्धविश्वासीहरू तपाईंहरूलाई मन पर्छ कि पर्दैन ? उत्तर आयो मन पर्दैन । त्यसो भए तपाईंहरूले पनि भूठो कुरा गर्नु भएन र बदलालिने काम गर्न भएन । मिथ्यादृष्टि हुन भएन । एकतालाई भंग हुने चुक्किल गर्ने काम गर्नु भएन । दृढ लोभी र बदलालिने काम गर्नु भएन । मिथ्यादृष्टि हुनु भएन अर्थात मन संकुचित, सांगुरो हुनु भएन । यति गर्न सके तपाईंहरूको गृहस्थी जीवन सफल हुन्छ । मरणोपरान्त जहाँ जाने इच्छा छ त्यहाँ जान सकिन्छ ।

भो श्रमण गौतम ! अनुम्पाराखी हाम्रो गाउँमा पाल्नु भई हमीलाई राम्रो ज्ञानको शिक्षा दिनु भयो । घर गृहस्थी न त्यागीकन आचरण राम्रो भएको खण्डमा शान्तपूर्वक पारिवारिक जीवन सफल पार्न सक्ने र मरणो परान्त सुगति जान सक्ने रहेछ । हामी खुशी छौं । हामी तपाइको उपदेश अनुसार जीवन बिताउन तत्पर हुनेछौं ।

यस घटनाले के शिक्षा दिन्छ भने अरुको नराम्रो व्यवहार मन पर्दैन भने त्यही बानीलाई एकपटक आफू संग तुलना

गर्नु पन्यो । आफूमा पनि त्यस्तो न राम्रो व्यवहार र चरित्र छ कि छैन । अरुको बानि व्यहोरा मन पर्दैन भने आफूले पनि त्यस्तो व्यवहार गर्नु भएन । नराम्रो बानी छाड्नु पन्यो । अरुलाई ओलोचना गर्नु भन्दा पहिले आफ्नो गलित बारे आत्मालोचना गर्न सक्नु पन्यो । यस बारेमा मजिक्मनिकायको अनुपनाइक सूत्र अथवा वेलुद्वार सूत्रमा विस्तृत व्याख्या गरेको पाइन्छ ।

बुद्धले दिनु भएको अधिकांश उपदेश गृहस्थीजीवन सफल पार्नको लागि हो नकि घर परिवार छोडेर त्यागी बन्नको लागि । हो गृहस्थी जीवन सफल हुने मार्ग बारे उपदेश दिनको लागि त्यागी व्यक्तिहरूको पनि आवश्यक छ । बुद्ध स्वयं उदाहरणको लागि त्यागी जीवनमा उपस्थित हुनुभयो । ■



Dhamma.Digital

दशवटा दुर्लभ तत्वहरू

सबैलाई मनपर्ने, सबैलाई आकर्षित पार्न सक्ने तर धरेजनालाई पाउन नसक्ने दुर्लभ तत्वहरू ती कुन कुन हुन् रे -

- १) दैनिक उपभोग्य वस्तुहरू जुन कि आधारभूत आवश्यक वस्तुहरू तर दुर्लभछ ।
- २) रूप सम्पन्न हुनु अर्थात खूब राम्रो हुनु तर दुर्लभछ,
- ३) स्वास्थ्यलाभ अर्थात निरोगीहुनु सुख हो तर यो दुर्लभछ ।
- ४) शील पालन (सदाचारहरू) राम्रो छ तर दुर्लभ र पाउनु गाहो छ,
- ५) ब्रह्मचर्य पालन हुनु पनि राम्रो छ तर दुर्लभ छ,
- ६) असल साथी हुनु पनि राम्रो कुरो हो तर दुर्लभ छ,
- ७) बहुश्रुत (विद्वान) हुनु पनि राम्रोछ तर पाउनु गाहो छ,
- ८) प्रज्ञावान (विवेक बुद्धि) हुनु पनि राम्रो हो तर दुर्लभछ,
- ९) धर्म (न्याय) पनि राम्रो छ तर दुर्लभछ,
- १०) स्वर्गिकसुख पनि राम्रैछ तर पाउन कठिनछ ।

यी तत्वहरू किन दुर्लभ भए त ? बाधाहरू भएकाले ।
बाधा कुन कुन हुन् ?

- १) आवश्यक उपभोग्य वस्तु प्राप्त गर्ने प्रयत्न नगरी अलिछ हुनाले ।
- २) नुहाएर सरसफाई गरी मुख धोएर सफागर्ने न जानेकोले र अलंकारले अलंकृत गर्ने न जानेकोले ।

- ३) आचरण ठीक नभएकोले र ठीक समयमा खाने बानि नभएकोले पनि बाधा हो ।
- ४) कुसंगत र दूषित बातावरणले गर्दा शील पालन गर्न नसक्नु पनि बाधा हो ।
- ५) आँखा आदि इन्द्रिय संयम नभएकोले, मनलाई बसमा राख्न नसक्नु पनि बाधा हो ।
- ६) अविश्वास हुनुले असलसाथी पाउनु नसक्नु बाधा हो ।
- ७) बारम्बार अभ्यास नभएकोले विद्वान् हुने नसक्नु बाधा हो ।
- ८) गुरुको आज्ञा न मान्नु र धर्मको छलफल नगर्नु पनि बाधा हो ।
- ९) ध्यान भावना गरी अन्तर्मुखी बन्न नसक्नु र अभ्यास नगर्नु बाधा हो ।
- १०) आचरण शुद्ध नहुनु पनि बाधा नै हो । (-अंगुत्तर निकाय)
यहाँ बुद्धले भन्नु भएको उपयुक्त दशवटा कुराहरू राम्रो संग अध्ययन गर्ने लायक छ । यी तत्त्वहरू गृहस्थी समाजलाई उपयोगी र लाभ दायक हुनुका साथै ज्ञान वर्धक कुराहरू हुन् । राम्रो कुरा के भने गृहस्थी जीवन सुखमय बनाउनको लागि राम्रो भए पनि यी तत्त्वहरू प्राप्तगर्नलाई तेर्सिका बाधाहरू लाई पनि बुद्धले प्रष्ट्याउनु भएको छ । मानिसहरूको दैनिक जीविकाको लागि नभै नहुने आधारभूत आवश्यकताहरू त्यसै प्राप्त हुदैनन् । त्यसको लागि अलिछ न बनी परिश्रमी र उत्साही बन्नु आवश्यक छ । धेरै जना व्यक्तिहरू हातमाहात बाँधी कर्म (भाग्य) लाई दोष दिई

चुपचाप बसेर अभागी र दुःखी भई रहेका छन् । अर्काको भरोसामा बसिरहेका छन् । मैहनत र परिश्रम गरेको खण्डमा भाग्यमा नभएको पनि पलाएर आउँछ भनी गौतम बुद्धले भन्नु भएको छ । आफ्नो खुट्टामा टेक्न नसकेसम्म जे पनि काम गर्नु सक्नुपर्छ । अनि मात्र आफूलाई चाहिने उपभोग्य वस्तु प्राप्त हुनेछ ।

दोश्रो कुरा रूप सम्पत्ति भनेको पनि नभैनहुने व्यक्तित्वको चीज हो । त्यसको लागि राम्रो संग मुख धुनु पर्ने र नुहाउनु पर्ने हुन्छ । साथै रूप राम्रो भए पनि आचरण राम्रो भएन भने रूप सम्पन्नताको महत्व नै घट्छ । नेवारीमा एउटा उखान छ “ख्वा बांला चाला बांमला ।”

तेश्रो कुरा स्वास्थ्य लाभ सबै भन्दा ठूलो लाभ र सुख हो भनेर गौतम बुद्धले भन्नु भएको थियो । “आरोग्या परमा लाभा” अर्थात् ठूलो लाभ हो रोग नहुनु । यसको लागि ठीक समय र ठीक मात्रामा खाना खानु मनमा पीर पर्ने काम नगर्नु इच्छा भयो भन्दैमा कुबेलामा पटक पटक खाना खाई रहनु राम्रो बानि होइन । चिन्ताबाट मुक्त भएर बस्न सके सधै निरोगी भई बाँच्न सकिन्छ । साथै अनावश्यक निन्दा चर्चा नगर्नु बेस छ ।

चौथो शील स्वभाव राम्रो हुनुपर्छ । चरित्र स्वच्छ बनाउने बानि बुढा बुढीको अवस्थासम्म कामलाग्ने, बरदान हुने कुरा बुद्धले भन्नु भएको थियो । रहन सहन, बोलि वचन, काम धाम राम्रो भएको खण्डमा जहाँ पनि गएर बस्न सकिन्छ । सबैको माया ममता प्राप्त गरेर बस्न सकिनेछ ।

आफ्नो व्यवहार राम्रो भएको खण्डमा उपभोग्य बस्तुहरू प्राप्त गर्न सजिलो हुनेछ ।

पाँचौं ब्रह्मचर्य भनेको केवल त्यागीहरूलाई मात्र लागु हुने कुरो होइन । उच्च चरित्रलाई ब्रह्मचर्य भनिन्छ र तर साधारण रूपमा आइमाईहरू सित नबस्नुलाई ब्रह्मचर्य भनिन्छ । बुद्धले त विवाहित गृही जीवनलाई एक नारी ब्रह्मचारी भन्नु भएको छ । आफ्नो पत्नीबाट सन्तुष्ट भई इन्द्रिय बसमा राख्नु, मनको वसमा नगई संयमित जीवन बताउनु हो । संयमित बन्न न सक्नाले आजभोलि बलात्कार, हिंसा, भ्रष्टाचार आदि कुकर्महरूको जगजगी भइ भइरहेको कुरा सुन्न परेको छ । इन्द्रिय संयमित भई बस्नु सजिलो काम होइन ।

छैठौं - विश्वासी बन्न सके कल्याण मित्र पाउनु सकिन्छ । अथवा अविश्वासले सही मित्र पाउन सक्दैन । विश्वासी बन्नु एउटा बरदान नै ठान्नु बेस छ । विश्वास पात्र बन्न नसके जहाँ गए पनि एक रात बिताउननै मुश्किल पर्नेछ ।

सातौं विद्वान हुनलाई धेरे पढनु र बारम्बार अभ्यास गर्नु आवश्यक छ । मतलब पढेलेखे अनुसार शील स्वभाव राम्रो हुन, घमण्डी नहुनु, सेवा भाव र नरम स्वभावको हुनु पर्छ । यी गुणहरू आफूमा समावेश गरी यसको अभ्यास गर्न सके विद्वान हुनुको महत्व बढ्छ ।

आठौं प्रज्ञा मानिसको भविष्य उज्ज्वल बनाउनेको लागि नभैनहुने सही प्रज्ञा भएको मानिसले भरसक नराम्रो काम

गर्दैन । गलित गरे पनि तुरुन्तै आत्मालोचना गरेर जीवन सुधार गर्न प्रयत्न गर्दै र गलित महसूस गरेर सुधारिन्छ । प्रज्ञाको लागि असल गुरुको आज्ञाकारी हुनु आवश्यक छ । असल आमा बाबुको पनि आज्ञाकारी हुनु राम्रो कुरा हो ।

नवौ - नैतिकता र इमान्दारीपन रहेन भने धर्म र हैदैन । माथि उल्लिखित सबैकुरामा धर्म समाहित हुनु जरुरी छ । अधर्म भएको खण्डमा माथि उल्लेख भएको सबैको मूल्य र महत्व रहैदैन । धार्मिक जीवन बिताउनु सजिलो छैन । ठूलो धैर्य र सहनशीलता आवश्यक छ । अनि मात्र धर्म रहन्छ । धर्मको लागि विपश्यना ध्यानको अभ्यास गरेर अन्तर्मुखी हुनु पर्दै । अनि आफ्नो गलित महसूस हुन सक्छ ।

दशौं सुखमय जीवनलाई स्वर्गीय जीवन भनिन्छ । यो वर्तमान जीवनमा शुद्धआचरण बनाउन सकेको खण्डमा, आफूले गर्नु पर्ने कर्तव्य गर्न सकेको खण्डमा जीवनमा कलांक रहित स्वर्गीय जीवन बिताउन सकिन्छ । मिथ्या आचरणलाई बिलकुल त्यागन सक्नु पर्दै । सम्यक आचरण हुनु जरुरी छ ।

उपभोग्य वस्तु प्राप्त गर्नलाई जुन बाधाहरू बुद्धले भन्नुभएको छ यो सधैँ सम्भवी राख्न आवश्यक छ । ■

बौद्ध र अबौद्ध दृष्टिकोणमा भिन्नता

बुद्धका अनुयायीहरूलाई बौद्ध अथवा बुद्धमार्गी भनिन्छ । तर बुद्धमार्गीहरूमध्ये धेरैजसोले बुद्ध को हुन् र उहाँको सही शिक्षा र विचारधारा के हो भन्ने कुरा बुझेको देखिदैन । बुद्धका मूल शिक्षा हो-

सब्ब पापस्स अकरणं कुसलस्स उपसम्पदा
सचित्त परियोदपनं एतं बुद्धानुसासनं

कुनै प्रकारको अरूलाई अहित हुने काम नगर्ने, राम्रो काम गर्ने अर्थात् पुण्य संचय गर्ने र आफ्नो चित्त शुद्ध राख्ने । यो बुद्धको शिक्षा हो ।

यहाँ बुद्धनुपर्ने कुरो के छ भने पाप कर्म नगरेर मात्र पुरदैन र पुण्यकर्म गरेर मात्र पनि पर्याप्त हुँदो रहेनछ । मुख्य कुरो त आफ्नो चित्त शुद्ध हुन् पर्दो रहेछ ।

अबौद्ध दृष्टिकोणले के भन्दछ, पाप कर्म गरिहाले पनि एकचोटी धर्मकर्म गरे त्यो पाप कट्छ । तर बुद्धको शिक्षा र विचार अनुसार चित्त शुद्ध नभइकन जति पुण्य कर्म गरे पनि शुद्ध हुन सकिदैन र पापबाट मुक्त हुन सकिदैन । पाप कट्छैन । पाप कर्म गरिसकेपछि पश्चाताप महसूस गर्नुपर्छ । मैले गरेको काम र बोलेको कुरा तथा मनले चिताएको ठीक रहेनछ । त्यसले आफू र अरूको पनि हित नहुने रहेछ । अतः म आइन्दा यस्तो नराम्रो काम (जसले आफूलाई पनि भलो गर्दैन, अरूलाई पनि अहित गर्दै) गर्दिन भनी प्रतीज्ञा गरेर सदाको लागि असल मान्छे बन्न सके उसले गरेको पाप

कटन सक्ष अर्थात् पाप कटन सक्ष । यो बौद्ध दृष्टिकोण हो अर्थात् बुद्ध विचार हो ।

अबौद्धहरूको दृष्टिकोण अनुसार पटक-पटक पापकर्म गर्ने र पुनः धर्मकर्म गरेर पाप कटाउने गर्दैन् । कुनै कुनैले त पापबाट मुक्त हुनलाई पशु बली दिएर धर्म गर्दैन् । प्राणी हत्या गरेर पनि धर्म हुन्छ । यो बुद्धको शिक्षा र विचार अनुसार ठीक छैन ।

अर्को एउटा महत्वपूर्ण कुरो छ - बुद्धको उपदेश र शिक्षा प्रचार गर्नुपर्छ भनेर, धर्मउपदेश दिने कार्यक्रम, पुस्तक प्रकाशन गरेर निःशुल्क वितरण, विहार मन्दिर स्थापना र पुस्तक प्रकाशन गरेर निःशुल्क वितरण आदि खुब गर्दैन् । तर बुद्ध शासन चिरस्थायी हुनको लागि उपयुक्त तरिकाभन्दा राम्रो विधि धर्मप्रचारकहरूको चरित्र र आचरण राम्रो भए, व्यवहार असल भए धर्म प्रचार सार्थक र सफल हुन्छ । धर्म प्रचारकहरूको बोली वचन र गतिविधि ठीक भएन, नरम भएन भने, धर्म प्रचार पानीमाथि तेल जस्तो टल्किने मात्र हुनेछ । जनमानसमा प्रभाव पर्दैन । त्यसैले धर्मप्रचार गर्दाखेरि शुद्ध सेवा भाव हुनुपर्छ । मेवा खाने विचारले सेवा र धर्म प्रचार गर्नु बौद्ध दृष्टिकोण होइन । चरित्र र आचरण राम्रो भए मात्रै धर्म प्रचार चिरस्थायी हुन्छ । अन्यथा ढोंगी मात्र भइन्छ । बालुवामा महल बनाए जस्तै हुन्छ । यस्तो धर्मकर्म गरेर पापबाट मुक्त हुन सकिदैन । अतः चित्त शुद्ध भएको खण्डमा मात्र पाप कट्नेछ । ■

बुद्धलाई चिनौं

बुद्ध राजकुमार भएपनि समाजको विकृति र कुसंस्कार निर्मूल पार्ने कार्यमा उहाँ योग्य समाज सुधारकको रूपमा देखा पर्नुभयो । उहाँ समाज सुधार गर्ने विषयमा कुरा मात्र गरी कार्य नगर्ने खालको आजभोलिका व्यक्तिहरू जस्तै हुनुहुन्नथ्यो । अर्को शब्दमा भन्ने हो भने बुद्ध आफूमा रहेका पुराना संस्कार लोभ, लालच, इर्ष्या र अहंकारलाई निर्मूल पारी बोध हुनुभएका व्यक्ति हुनुहुन्नथ्यो । आफूमा रहेको पुराना खराब संस्कारहरू त्याग्न नसकेसम्म समाज सुधार गर्न सकिदैन । आजभोलिका समाज सुधारक र धर्मप्रचारकहरू धेरैजसो नयाँ सिसीभित्रको पुरानो रक्सीको रूपमा देखा परिरहेका छन् ।

सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नु भएपछि पहिला आफूसँग तपस्या गर्ने पञ्च भद्रवर्गिहरूलाई आफ्नो परिचय दिई भन्नुभयो - मैले पहिला कहिन्त्यै पनि नसेका चारवटा आर्य सत्यहरू (१) संसारमा दुःख छन् (२) दुःखको कारण छ (तृष्णा) (३) दुःखलाई निर्मूल गर्न सकिन्द्छ (४) दुःख नाश गर्ने मार्गहरू (उपाय) छन् । यी विषयहरू अध्ययन गर्न योग्य छन् भनी खूब ध्यान दिई अध्ययन गर्दै अभ्यास पनि गरें । अभ्यास मात्र गरेर पनि नपुर्ने रहेछ । आफ्नो मनभित्र रहेका लोभ, कोध, इर्ष्या, अहंकार आदि कुसंस्कारलाई नाश गरिसकेपछि मात्र बोधज्ञान प्राप्त गरें । अनि मात्र ममा ज्ञानको आँखा खुल्यो, प्रज्ञा उदय भयो । अनि संसारमा रहेका मानिसहरू

किन दुःखमा दुविरहेका रहेछन् भन्ने विषयमा राम्रो ज्ञान भयो । मानिसहरूले पुराना संस्कारहरूलाई त्यागन सकेका छैनन् । आफ्नो मनलाई राम्रो संस्कारमा परिवर्तन गर्न नसकेसम्म मानव समाज सुधार हुन संभव नै छैन ।

यति उपदेश सुनिसकेपछि पंच भद्रवर्गीहरूले आफ्नो पुराना संस्कारलाई त्यागी उनीहरू शुद्ध भिक्षु बने । मिथ्या दृष्टिलाई त्यागेर सम्यक दृष्टिसहितका व्यक्ति बने । हृदय परिवर्तन भयो । गौतम बुद्धले भन्नुभयो- खराब कार्यहरू नगरेर मात्र पुर्दैन, पुण्यकर्म गरेर मात्र पनि पुर्दैन, आफ्नो चित्त पनि शुद्ध हुनुपर्छ ।

सिद्धार्थ गौतमसँगै तपस्या गर्ने कपिलवस्तुका पाँच जवान ब्राह्मणहरूले पाप कर्म पनि गरेनन्, धर्म भन्दै पेटलाई भोको पाईं तपस्या पनि गरे । तर चित्त शुद्ध गर्न नसकेको कारणले उनीहरू ज्ञान नभएका बुद्ध बनिरहे । जब उनीहरूले पुराना संस्कारहरू त्यागी प्रज्ञा चक्षु प्राप्त गरे, तब मात्र उनीहरू ज्ञानी भए ।

चित्त शुद्ध पार्नु नै बुद्ध शिक्षाको मुख्य उद्देश्य हो । आजभोलि वैशाख पूर्णिमाको दिन बुद्धजयन्ती मनाइरहेका व्यक्तिहरूमध्ये कुसंस्कारहरू त्यागी बुद्धलाई राम्ररी चिन्न सक्ने व्यक्तिहरू कति छन् भनी हेर्ने हो भने त्यस्ता व्यक्तिहरू औलामा गन्न पनि पुर्दैन । बुद्ध देवता होइन, तैपनि देवताको रूपमा रथमा राखी जात्रा गरिरहेका छन् । रक्सी पनि खाइरहेका छन् । धेरैजसो व्यक्तिहरूको चित्त शुद्ध हुन सकेको छैन । परम्परागत संस्कारलाई त्यागन सकेका छैनन् ।

यहाँ म चीनको भिक्षु र दार्शनिकको बीचमा भएका छ्लफलहरूलाई सम्भने पुरछु । चीनमा एउटा भिक्षु रूखको हाँगामा मज्जाले बसी ध्यान गरिरहेको रहेछ । त्यही रूखमुनि एकजना दार्शनिक आइरहेका थिए । उसले रूखको हाँगामा बसिरहेकों भिक्षुलाई देख्ने बित्तिकै 'खतरा' खतरा' भन्दै कराए । यो सुनी रूखको हाँगामा बसिरहेको भिक्षुले पनि डरलाग्दो छ, डरलाग्दो छ' भन्दै ठूलोठूलो स्वरले करायो । यो सुनी दार्शनिकले भने - 'मैले त तिमी रूखको हाँगामा बसिरहेको बेला निद्रा लागेमा तिमी खस्छौ भनेर पो डराए खतरा भनेको तिमी आफैं किन खतरा भन्दै कराएको ?

रूखमा बसिरहेका भिक्षुले जवाफ दिई भने-रूखमाथि बस्ने व्यक्तिलाई रिंगटा लागेको छैन, तिमी रूखमुनि बसेको व्यक्तिलाई किन रिंगटा लागेको ? यही देखेर डरलाग्दो छ भन्दै म पनि कराएको । म त जहिले पनि सतर्क र सजग नै छु नि । मलाई कुनै प्रकारको खतरा छैन, तर तिमी जमिनमा रहे पनि सुरक्षित छैनौ । किनभने तिमो मन एकदम कमजोर छ । तिमीहरू जस्ता मानिसहरूको समूहमा बस्दा खतरा मात्र हुनेछ, सुरक्षा हुँदैन ।

यो कुरो सुनी दार्शनिकले भने 'तिमी को हो ?' भिक्षुले उत्तर दियो- म बुद्ध अनुयायी बुद्धको शिक्षा प्रचार गर्ने व्यक्ति भिक्षु हुँ ।

ए ! भिक्षु हो ? (त्यसो भए) बुद्धको शिक्षा अलिकातै बताउ त । दार्शनिकले भने । भिक्षुले भन्यो - बुद्धको शिक्षा

भनेको खराब कार्यहरू सबै नगर्ने, राम्रा कार्यहरू अर्थात् पुण्य कार्यहरू गर्ने अनि चित्त शुद्ध गर्दै जाने हो ।

एनि कुरा सुनिसकेपछि दार्शनिकले रिसाउडै भने- त्यसो पनि बुद्धको शिक्षा हो र ? त्यो त भर्खरको बालकदेखि बुढाबुढीहरूले समेत थाहा पाएको कुरो हो । भर्खरको नवजात शिशुको कुरा भयो यो त ।

अनि रूखमाथि बसेको भिक्षुले भने- नव जात शिशुदेखि बुढाबुढीसम्मका व्यक्तिले थाहा पाएको कुरो हो भने मलाई भन त पाप कर्म नगर्ने, धर्मकर्म गरेर चित्तशुद्ध गर्ने व्यक्तिहरू कति छन् ?

दार्शनिकले विचार गरे- साँच्चिकै खराब कार्य नगर्नेहरू को छ ? पुण्य कर्म गरिरहे पनि चित्त शुद्ध हुनेहरू को छ ? चित्त शुद्ध हुने व्यक्तिहरू त देखिदैनन् । अहो बुद्ध शिक्षा त गजब तै रहेछ । यसो हेर्दा केही लाग्दैन जस्तो छ । तर एकदम गंभीर र महत्वपूर्ण कुरो रहेछ ।

एक पटक बुद्धलाई एक्जनाले सोध्यो - धर्म गर्नेहरू सबै स्वर्ग जान्छन् ? बुद्धको उत्तर थियो- जाईनन् । किन भनेर सोद्धा फेरि बुद्धले भन्नुभयो- धर्म गरिरहेका सबै व्यक्तिहरूको चित्त शुद्ध हुँदैन । नाम कमाउनको लागि पनि पुण्य गर्ने व्यक्तिहरू छन् । उनीहरू सानो धर्म गरेर ठूलो सुख भोग्ने आशा गर्द्धन् । फेरि धर्म गर्ने व्यक्तिहरूले जहिले पनि धर्म मात्र गरिरहेका छैनन् । कहिले काहीं पाप कर्म पनि गरिरहेका छन् । त्यसैले धर्म गर्ने व्यक्तिहरू सबै स्वर्ग

जादैनन् । कर्तव्य र सेवाभावले धर्म गर्ने व्यक्तिहरू मात्र सुगतीमा जान्छन् ।

फेरि प्रश्न आयो- पाप गर्ने व्यक्तिहरू सबै नर्कमा जान्छन् र ? बुद्धको उत्तर थियो - जादैनन् । किन होला भन्ने प्रश्नमा बुद्धले भन्नुभयो- पाप कर्म गरिरहने व्यक्तिहरूले जहिले पनि पापकर्म मात्र गरिरहैनन् । पाप कर्म गर्ने व्यक्तिहरू आफ्नो पापकमिखि घृणा गर्दै पापकर्म गर्न डराएर पछि ज्ञानी हुनेहरू पनि छन् । पहिला पाप कर्म गरे पनि पछि खराब कर्म नगरी पुण्य कर्म गर्दै जाने व्यक्तिहरू दुर्गतिमा जादैनन् । (सत्यकी खोज)

फेरि एकपटक बुद्धलाई चिनौं । मलाई त बुद्ध चिनाउन नै डर लाग्छ । किनभने पुराना संस्कृति र परम्पराको रक्षा गर्नुपर्द्धे भन्ने व्यक्तिहरूको लागि बुद्ध शिक्षा अनुकूल हुँदैन । अर्को शब्दमा भन्ने हो भने बुद्ध शिक्षा उनीहरूलाई पच्छैन ।

साँच्चै भन्ने हो भने बुद्धले पुराना संस्कृति, रीतिथिति र परम्परालाई मान्नुहुन्नथ्यो । बुद्ध पहिला कपिलवस्तु जानु भएको बेला घरघरै भिक्षा माग्दै जानुभएको थियो । उहाँले जातिपाति मान्नु भएन । सबै जातले दिएको भोजन स्वीकार्नुभयो उहाँले । यो कुरो सुनी शुद्धोदन राजा हतारिदै बुद्धसमक्ष गई सोधनुभयो- सिद्धार्थ । तिमीले बुद्ध हुने बित्तिकै राजसंस्कृतिलाई बिर्सिदियौ ? बुद्धले भन्नुभयो- अब म राजसंस्कृतिको व्यक्ति होइन । मेरो संस्कृति त श्रमण संस्कृति हो । अर्थात् समतामूलक समाज संस्कृतिको व्यक्ति भएँ म ।

बुद्धले कालाम भन्ने ब्राह्मणहरूलाई भन्नुभएको छ-
“धेरै विद्वान् भए पनि उसले भनेको कुरा सत्य हो वा
होइन ? विचार नगरिकन एकैचोटी विश्वास नगर, किताबमा
उल्लेख गरिएको कुरो भन्दैमा त्यसलाई ठीक हो भन्दै विश्वास
गर्न हुन्न । किताबलाई बुद्धले प्रामाणिक भनी स्वीकार्नु भएको
छैन ।

आजभोलिका बौद्ध समाजले बुद्धको शिक्षालाई
बिरिसिएकोले किशिचयनहरूले बाइबल, मुसलमानहरूले
कुरान ग्रन्थलाई खूब जोड दिएर समातेजस्तै बौद्धहरूले पनि
त्रिपिटकलाई त्यसरी नै समाती त्यसैलाई प्रामाणिक
ठानिरहेका छन् । यस्तो भएकोले साम्प्रदायिक धर्मसँग बुद्धधर्म
मिल्न गएको देखिन्छ ।

सिद्धार्थनगर (भैरहवा) मा सिद्धार्थ कुमारको मूर्तिलाई
दाहिने हातले आशिर्वाद दिइरहेको मुद्रामा स्थापना गरिएको
रहेछ । तर किताबको आधार लिई जनमानसमा चर्चा
भइरहेको छ, यो मुद्रा त ठीक भएन ।

सिद्धार्थको मूर्तिमा त सिद्धार्थले आफ्नो दायाँ हात माथि
उठाई त्यस हातको चोर औला ठड्याएको हुनुपर्दछ । यसको
अर्थ हो जन्मना साथै म संसारको अग्र व्यक्ति हुँ भनेर उहाँले
संसारमा आफ्नो परिचय दिनु भएको र तर त्रिपिटकमा बुद्धले
भन्नुभएको आत्मकथामा उहाँले जन्मने बित्तिकै कुरा गर्नुभएको
विषयमा उल्लेख भएको देखिदैन । बुद्ध परिनिर्वाण हुनुभई
५ सय वर्षपछि लेखिएको पाली अर्थकथामा मात्र यो कुरो
उल्लेख छ ।

अर्थकथा भनेको त्रिपिटक होइन । ब्राह्मणवाद मिसिएको ग्रन्थ मात्र हो । अर्थकथा लेख्ने व्यक्ति ब्राह्मण भिक्षुहरू हुन् । संस्कृत, बुद्ध जीवनीमा बुद्ध मायादेवीको काखीबाट जन्मनुभएको हो भनी उल्लेख गरे जस्तै पाली ग्रन्थमा पनि उहाँले जन्मने वित्तिकै कुरा गर्नुभयो भनी उल्लेख गरिएको पाइन्छ ।

एकपटक प्रज्ञा भवनमा सम्पन्न भएको नृत्यसम्बन्धी समारोहमा मलाई सभापति बनाइयो । त्यसबेला म राष्ट्रिय सभाको सदस्य थिएँ । त्यस सभामा मैले- म नृत्यसम्बन्धी ज्ञान नभएको, नृत्य विषयमा केही सम्बन्ध नभएको भिक्षुलाई किन सभापति बनाएको भनी सोद्धा थुप्रै सहभागीहरू हाँसे । एकजना नेपाल भाषा र संस्कृतप्रेमी व्यक्ति हुनुहुन्छ । उहाँ मसँग घनिष्ठ सम्बन्ध भएको व्यक्ति हुनुहुन्यो । त्यस दिनको मेरो कुरो सुनी उहाँ मसँग बोल्नु पनि भएन मुख पनि हेर्नु भएन । किनभने उहाँ त पुरानो संस्कृतिको रक्षा गर्नुपर्द्ध भन्ने धारणा भएको व्यक्ति हुनुहुँदो रहेछ ।

संस्कृतप्रेमीहरूले थेरवाद बुद्ध धर्म नेपालको होइन, आयातीत धर्म भन्न्हन् । त्यसैले बुद्धलाई चिनाउन डर लाग्छ । तर धर्मादित्य धर्माचार्यले भने शुद्ध धर्म थेरवाद धर्म हो भनी प्रचार गरेका थिए । किनहोला कुन्ति ! यस पंक्तिकार थेरवादी व्यक्ति भए पनि थेरवाद, महायान, बौद्धयान मान्द मन पराउदैन । किनभने त्यस्तो शब्द प्रयोग गरिराख्दा साम्प्रदायिक भावना देखा पर्दछ । बुद्ध शासन, बुद्ध यान भन्नु नै ठीक देखिन्छ । बुद्ध साम्प्रदायिक होइन । उहाँले बताउनुभएको धर्म साम्प्रदायिक होइन, बुद्ध व्यवहारवादी हुनुहुन्छ । समतामूलक समाज बनाउनको लागि धर्म प्रचार गर्नुहुने उहाँ एक धर्म प्रचारक हुनुहुन्छ । ■

आफूलाई गालि गर्ने मन नपरे....

धेरै जसो व्यक्तिहरूमा पहिले पहिले देखि आजसम्म चलिरहेको नराम्रो संस्कृति एउटा देखा परिरहेछ त्यो हो - आफूलाई कसैले गाली गरे मन नपर्ने र अरुलाई गाली गर्न पाए रमाइलो मान्दै जथा भावी गाली गर्ने । कसैले आफ्नो आलोचना गर्नुको मन न पर्ने भए आफूले पनि अरुको आलोचना नगर्नु यो बुद्धको शिक्षा हो । तर यो बुद्धको शिक्षा पुस्तकमै सीमित भइरहेको देखिन्छ । यो नराम्रो संस्कृति ममा थियो र अलि अलि बाकी छ । भिक्षुहरूमा पनि बुद्धको शिक्षा र अर्ति लागु भइरहेको देखिन्दैन । बुद्धको पालामा ठुलठूला विवेक बुद्धि भएका र सधैं सचेत भइरहने भिक्षुहरूमा मात्र यो अर्ति लागु भएको देखिन्थयो । आज भोलि त आफूलाई गाली र आलोचना गर्नुको मन नपर्ने तर अरुलाई गाली गर्ने अरुको आलोचना गर्ने चलन चलित भइरहेको देखिन्छ । यो संस्कृति त सरुवारोग जस्तै फैलिरहेको छ । बुद्धको उपदेश अनुसार कसैले आफूलाई गाली गरिरहेको छ भने तरुन्तै प्रतिक्रिया नगरी त्यसको केही कारण छ कि भर्ना अन्वेषण र अनुसन्धान गर्नु आवश्यक छ । ईर्षालिहरूले त विना कारण पनि गाली गर्ने गर्दछ । आमा-बाबु, गुरुहरू र हितैषीहरूले त गलित सुधारको लागि गाली गर्ने अर्कै कुरो हो ।

एकदिन गौतम बुद्ध वेलुद्वार नामक ब्राह्मण गाउँमा धर्मप्रचारको शिलशिलामा जानु भयो । त्यसबेला बुद्धिजीवि विवेकी कतिपय ब्राह्मणहरूले भने गौतम बुद्ध ठूलो पवित्र

चरित्रको व्यक्तिहुनु हुन्छ । हाम्रो गाउँमा पाहुनाको रूपमा आउनु भएको छ । जाउँ उहाँको स्वागत पनि गर्न र केही धर्मको छलफलगर्ह भनेर ठूलो समूहका साथै बुद्धकहाँ जानुभयो । गएर अभिवादन गरे पछि कुराकानी गर्दै ब्राह्मणहरूले भने भो श्रमण गौतम । तपाईं हाम्रो गाउँमा आउनु भएकोले हामी खुशी छौं । तपाईंको नाम हामीले सुनेका छौं । स्वागत छ तपाईलाई । तपाईं समक्ष हाम्रा केही जिज्ञासा राख्न सकिन्छ कि ?

गौतम बुद्धले भन्नु भयो- हुन्छ नि । म त छलफल गर्ना निमित्त नै यहाँ आएको हुँ ।

ब्राह्मणहरूले भने- हामी गृहस्थी हौं । हामी विवाह गरेर बालबच्चाहरू पालेर बस्न चाहनेहरूहौं । हामीलाई खेतीपाती, सुन-चाँदीको गहणा पनि चाहिन्छ । त्यसैले हाम्रो अनुरोध के छ भने गृहस्थी जीवनमा बस्दै स्वर्गीय जीवनमा विताउन सक्ने केही उपाय छ कि ? हामी गृहस्थी जीवन त्यागिकर्ता तपाईं जस्तो वैरागी जीवन विताउन चाहन्नौ ।

गौतम बुद्धले भन्नु भयो- गृहस्थी जीवन त्याग्नै पर्छ भन्ने कुरो छैन । तर गृहस्थीहरूको जीवन सुखमय हुने मार्ग बताउने, शिक्षादिने सच्चा वैरागी भिक्षुहरूको पनि आवश्यक पर्छ । तपाईहरू गृहस्थी जीवन सुखमय र स्वर्गीय बनाउन चाहनुहुन्छ भने केही उपादाय बताउँछु । सुन्नुहोस् ।

“तपाईहरूको गाउँमा अरूँलाई दुःखदिने, हिंसा आतंक गर्नेहरू छन् ?”

उत्तर थियो- धेरै छन्, मानिसहरूलाई दुःख दिने गुण्डा
बदमासहरू थुप्रै छन् हाम्रो गाउँमा ।

गौतम बुद्ध- ती व्यक्तिहरू तपाईंहरूलाई मन पर्छ ?
उत्तर थियो - मन पर्दैन । त्यसो भए यहाँ भेला भएका बीच
त्यस्ता अरूलाई दुःख दिने व्यक्तिहरू छन् कि छैनन् ? अनि
उनीहरू एक आपसमा मुख हेरेर चुपलागछन् ।

गौतम बुद्ध फेरि सोधनु हुन्छ - तपाईं कहाँ अर्काको
वस्तु चोर्ने र लुट्ने व्यक्तिहरू छन् कि ?

उत्तर थियो थुप्रै छन् । अहिले हामी यहाँ आउन घरमा
ताला लगाएर आएका छौं ।

गौतम बुद्ध फेरि भन्नु हुन्छ - अरूले चोरी गर्ने
र लूट्ने मन पर्दैन भने तपाईंहरूले पनि चोरीगर्ने र छल्नेकाम
गर्नु भएन ।

बुद्ध फेरि भन्नु हुन्छ- आइमाइहरूलाई बलात्कार र
भ्रष्टाचार गर्नेहरू पनि तपाईंहरूकहाँ छन् कि ? थुप्रै छन् भनी
उत्तर दिए । त्यस्ता भ्रष्टाचार र बलात्कार गर्ने व्यक्तिहरू मन
पर्दैन भने तपाईंहरूले पनि त्यस्ता भ्रष्ट काम गर्नु भएन ।

बुद्धले फेरि कुरा थप्नु भयो- झूटो कुरा गर्ने, एकता
भंगहुने चुकिल गर्ने, कडाशब्द बोल्ने, गफफी बन्नेहरू पनि
छन् कि ? रक्सी आदि मादक पदार्थ खाएर मात्तिएर पागल
जस्तो हिङ्ने र घरमा आइ माईहरूलाई पिट्नेहरू पनि छन्
कि ? उत्तर थियो थुप्रै छन् ।

बुद्ध सोधनु हुन्छ- त्यस्ता व्यक्तिहरू तपाईंहरूलाई मन
पर्छ कि पर्दैन ? उत्तर थियो मन पर्दैन । मन पर्दैन भने

तपाईंहरूले पनि त्यस्ता मादकपदार्थहरू सेवन गर्नु भएन । तपाईंहरू गृहस्थी जीवनमा नै स्वर्गीय आनन्द लिन र अनुभव गर्न चाहनु हुन्छ भने उपर्युक्त नराम्रा चाल चलन र संस्कृतिलाई पनि त्यागी दिनु पच्यो ।

ब्राह्मणहरूले भने यति नियम पालन गर्न सके गृहस्थी जीवन स्वर्गीय हुन्छ भने हामी तपाईंको शिक्षा शिरोपर गर्न तयार छौं । श्रमण गौतम ! आज तपाईंले राम्रो कुरा र शिक्षा सिकाउन भयो । राम्रो भयो । हामी आफ्नो जीवन भर तपाईंको अनुयायी बन्न प्रतिबद्ध छौं । ■



नचिताएको हुन्छ, चिताएको नहुने गर्दै

गौतम बुद्धले भन्नु भएको छ, -“अचिन्तितमिप भवति, चिन्तितमिप विनस्ति ।” अर्थात कल्पना नभएको कुरो हुने गर्दै, तर कल्पना गरेको विनाश हुन्छ । ठुलठूला योजना र समारोहको आयोजना गर्दै तर विष्ण बाधा आएर असफल हुन्छ । कुनै कुनै कल्पना नगरे अनुसारको काम हुने गर्दै । यो संसारको स्वभाव नै रहेछ । धेरै जनालाई दुःख हुने गर्दछ यस्तो काम एउटा गर्ने योजना थियो तर पूरा भएन । यसको कारण हुनु पर्दै । आफूले ठीकसँग कुरागर्न नसकेको हो वा ठीक सँग काम गर्न नसकेकोले हो अथवा मनले ठीकसँग कल्पना गर्न नसकेकोले हो नचिताएको घटना हुन जान्छ । अदूरदर्शि विचारले पनि कल्पना नगरेको हुने गर्दै, चिताएको काम भने पूरा हुन नसकी विग्रिने हुन्छ । कहिले कहिले न चिताएको काम बन्ने गर्दै । सबै भन्दा बुझन न सकिने घटना बुद्धको जीवनीसँग घट्ने घटनाहरू पालिसाहित्यमा उल्लिखित भएको पाइन्छ । त्यो के भने-

गौतम बुद्ध केही भिक्षुहरूसँगै लिएर देवदह (जहाँ कि महाभाया र यशोधराको माइतीधर) मा भिक्षाटन जानुभयो । भिक्षुसंघ सहित बुद्ध भिक्षाटन जानु भएको कुरा यशोधराको पिता सुप्रबुद्ध कोलियशाक्यले थाहा पाउनु भयो । सिद्धार्थले आफ्नी छोरी यशोधरा देवीलाई छोडेर गए देखि रिसाई रहनु भएको सुप्रबुद्धले शाक्यमुनि बुद्धलाई देवदेह इलाकामा पाइला टेक्न न दिने मात्र होइन भिक्षा पनि प्राप्त नहुने प्रबन्ध र

योजना बनाइ दिए । गुण्डाहरू साथलिई ठुलठूला रुखहरू काट्न लगाइ बाटो बन्द गराइ दिए ।

गौतम बुद्ध भिक्षाटन जान पाउनु भएन । त्यो दिन भोकै बस्न बाध्य भयो । बुद्धले भिक्षुहरूलाई भन्नुभयो - आज नचिताएको घटना हुन पुग्यो । तिमीहरूले दुःख न मान्नु । सुप्रबुद्धले गर्ने नहुने पाप कर्म गर्नु भयो । सातौं दिनमा आफूले गरेको पापको फल भोग्ने छ । भन्याङ्गबाट खसेर दुर्गती हुने छ उसको ।

यो कुरा सुप्रबुद्धको कानमा पुग्यो । सुप्रबुद्धले सोच्यो बुद्धको कुरा फरक हुँदैन । तै पनि म सात दिनसम्म भन्याङ्गबाट न खसेगरी सुरक्षित ठाउँमा बस्नेछ । अनि बुद्धको कथन झूटो हुने छ । अनि म प्रचार गर्द्दु बुद्धले झूटो कुरा गर्नु भयो ।

सुप्रबुद्धले सातदिन सम्मको लागि खानेकुरा र सेवकहरूका साथै बुइगलमा बस्न गयो र आदेश दियो भन्याङ्ग निकाली देउ ।

सुप्रबुद्धशाक्यले दिनहुँ चढ्ने घोडाले आफ्नो मालिक देख्न न पाएकोले पागल हुन थाल्यो । आफ्नो मालिक खोज्न बाँधी राखेको डोरीलाई नै चुँडिने गरी छटपटाउन थाल्यो । यो खबर सुप्रबुद्धले सुन्नासाथै हतर पतर दौडेर गएको त भन्याङ्ग निकालिएको ख्यालै रहेन । खसेर मुर्द्धित भयो ।

बुद्धले यो कुरा सुनिसकेपछि भन्नुभयो- नराम्रो काम गरेको फल समुद्रमा गए पनि, आकाशमा बसे पनि र गुफामा बसे पनि भोग्नै पर्ने हुन् । यस बाट बच्न सक्तैन । जसले पाप गर्द्द, उसले पाप कर्मको फल भोग्नै पर्द्द ।

यहाँ स्मरणीय कुरो के छ भने - बुद्ध जीवनी पद्दाखेरि बुद्धमा अलौकिक शक्ति छ मतलब आकाशबाट उडेर जान सक्ने शक्ति छ भनेर पढियो, तर देवदहमा भिक्षा जाँदा खेरि सुप्रबुद्ध शाक्यले बाटो बन्द गरिदिंदा बुद्ध उडेर जानु भएन किन होला ? ■

हाजिर भइन् । न्यायाधिशले सोधे- तिमी आमासँग बस्न चाहन्द्यौ कि बाबुसँग ?



मूर्खसित झगडा नगर्नु

हाम्रो समाजमा पढलेख नजानेकाहरूलाई अशिक्षित भनेर घृणा गर्ने चलन छ । तर कुनै कुनै व्यक्तिहरू पढन-लेखन नजानेका भएतापनि उनीहरूमा कुशाग्र बुद्धि र अनुभव प्रशस्त भएको पाइन्छ । म बर्मा (म्यान्मार) मा चार/पाँचचोटी गइसकें । मैले त्यहाँका केही ऐतिहासिक र केही सामाजिक रोचक घटनाहरूको जानकारी पाएँ । त्यही रोचक घटनाहरू पाठकहरूलाई पनि काम लाग्दछ कि भन्ठानेर यहाँ प्रस्तुत गर्न लागेको छु ।

एक दम्पतिको परस्परमा बेमेल भयो । उनीहरू अलग बस्न थाले । पारपाचुके पनि भयो । उनीहरूकी एक मात्र छोरी आमाचाहिसँग बसिन् । छोरी द-९ वर्षकी थिइन् । एकदिन लोगनेले छोरी मैले नै पालच्छु भनेर मुद्दा हाल्यो । त्यसपछि दुवै पूर्व लोगने-स्वास्नीलाई अदालतमा उपस्थित गराइयो ।

न्यायाधीशले प्रश्न गरे - “कोसँग बस्ने भन्ने कुरा बच्चीको इच्छामा निर्भर रहने कुरा हो । त्यसकारण छोरीसँग सोधर मात्र यसबारेमा फैसला हुन्छ । आमा-बाबु दुवैले छोरीले भनेअनुसार स्वीकार गर्ने इच्छा छ कि छैन ।” दुवैले भने- स्वीकार छ ।

त्यसो भए छोरीलाई बोलाउनुपच्यो । छोरी अदालतमा हाजिर भइन् । न्यायाधिशले सोधे- तिमी आमासँग बस्न चाहन्दूयौ कि बाबुसँग ?

छोरीले भनिन् - म त आमा-बाबु दुवैसँग बस्न चाहन्छु ।

त्यसपछि न्यायाधीशले फैसला सुनाए- “छोरीको इच्छा अनुसार दुवै जोड-पोइ मिलेर बस्नु ।” यसले गर्दा न्यायाधीशको र छोरीको इच्छाअनुसार छुट्टिएका दम्पतिको मेलमिलाप भयो र परिवारमा शान्ति स्थापना भयो ।

सोमवार र मंगलवारको भगडा

दुई जना साथीबीच सोमवार र मंगलवारको बारेमा भगडा शुरु भयो । एकजनाले आजको दिन सोमवार हो भन्यो । अर्कोले चाहिं क्यालेण्डर हेरेर आज सोमवार होइन, मंगलवार हो भन्यो । दुवैमा जोश चल्यो । मुक्का-मुक्की भयो । पुलिस बोलाउनुपन्यो । दुवैलाई थानामा लागियो । त्यहाँबाट फैसला भएन । मुद्दा अदालतमा पुग्यो । अदालतमा पुगेपछि न्यायाधीशले दुवैजनाको कुरा सुनेर सोमवार भन्नेको पक्षमा न्याय गरी दिनुभयो ।

क्यालेण्डर हेरेर मंगलवार हो भन्ने व्यक्तिले फैसलाको विरोध गन्यो “यो त सरासर महाअन्यायको पक्षमा न्याय भयो । भूठ बोल्नेको पक्षमा कसरी न्याय दिइयो,” उसले प्रतिवाद गन्यो ।

न्यायाधीशले उत्तर दिए - तिमीले क्यालेण्डर हेरेर मंगलवार हो भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि त्यो आज सोमवार हो भनेर जिकिर गर्ने मूर्खसँग किन भगडा गन्यौ । क्यालेण्डर हेरेर मंगलवार हो भन्ने थाहा पाएपछि किन मुक्कामुक्की गन्यौ । मूर्ख भनेर थाहा पाएर पनि तिमीले भगडा गरेकोले तिमीले हारेका हौ । त्यसपछि मंगलवार भन्नेले महसूस गन्यो, मूर्खसित भगडा गर्ने आफै मूर्ख हुँदोरहेछ ।

मन्त्रीको बुद्धि

बर्मामा बिहे गरेपछि पहिलो सन्तान छोरी होस् भन्ने सबैको चाहना हुन्छ । छोरीलाई पनि पैतृक सम्पत्ति दिनुपर्छ भनेर विधेयक ल्याउनुपर्दैन । जनताले नै नियम पास गरेका छन्- छोरी र छोरामा केही भेद छैन । छोरीलाई पनि समान अधिकार छ । पहिलो सन्तान छोरी होस् भनेर प्रार्थना गर्न चलन नै स्पष्ट छ - बर्मामा छोरीलाई समान अधिकार छ ।

बर्माको इतिहासको पुस्तकमा यस्तो घटना उल्लेख छ- एकजना राजा पहिलोपल्ट छोरी पाएकोले सान्है आनन्द र उमङ्गले गद्गद भए । राजाले एकजना मन्त्रीलाई बोलाएर भने - ए मन्त्री, मलाई छोरी पाएकोले खूब आनन्द भयो, तपाईंलाई कस्तो लाग्यो, भन्नोस् त ।

त्यो मन्त्री अकबरको मन्त्री वीरबल जस्तै ख्यालठट्टा गर्ने खालको थियो ? उसले तुरुन्तै भन्यो- महाराज ! पखाला लाग्नेबेलामा खूब पेट दुख्छ । त्यस्तै दिसा गरेपछि पेट खूब हल्का र आराम हुने हुन्छ । पुत्री-लाभ भएको खबरले मलाई त्यस्ते अनुभव गराएको छ ।

मन्त्रीको बोलीको अर्थ राजाले बुझ्न सकेन । राजालाई रिस उठ्यो । यो कुरालाई मन्त्रीले बुझ्यो र विचार गर्न थाल्यो - अबचाहिं आपत आउने भयो । राजाले मेरो भनाइको अर्थ बुझ्नुभएन । अब कसरी बुझाउने, उसले उपाय खोज्न थाल्यो ।

उसले नगरमा एउटा उत्सवको आयोजना गन्यो, जहाँ कि राजाको सवारी नभै नहुने थियो । राजा हात्ती चढेर जाने

तथार थिए । मन्त्रीले त्यसभन्दा अगाडि राजालाई चिया ख्वाउँदा चियामा औषधि मिलाई दियो, जसले गर्दा आधाघण्टापछि दिसा लाग्ने हुन्छ । समारोह स्थल पनि अलि टाढा नै थियो । राजालाई पेट दुख थाल्यो । दिसा जान मन लाग्यो । अलि सहरे बसे । सहजै सहनै नसक्ने अवस्था आइपुग्यो । राजालाई आपत पन्यो । मुख रातो भएर आयो । अनि राजाले त्यो मन्त्रीलाई भने- मन्त्री, मलाई त पाइखाना जानुपन्यो ।

मन्त्रीले भने- महाराज ठाउँ नजिकै छ । एकछिन धैर्य गरिबक्ष्योस् ।

राजालाई त असट्य भयो । पछि दिशा गर्न व्यवस्था मिल्यो । राजालाई साहै आनन्दको अनुभव भयो ।

मन्त्रीले सोध्यो- महाराज ! अहिले कस्तो छ ? अराम छ ? राजाले जबाफ दिए- खूब आराम छ ।

महाराज, अस्ति महाराजको छोरी पाएको खबरले मलाई लागेको आनन्द पनि त्यस्तै थियो । तर मेरो कुरा सरकारलाई निको लागेन । अब त बुझनुभयो होला ? यो सुनेर राजा टाउको हल्लाउँदै थिए । ■

भन्न सजिलो, गर्न गान्हो

एक दिनको कुरो- बुद्धसमक्ष एक जना विद्वान् गएर यसरी प्रश्न सोधेछ- ‘गौतम ! आफू बूढो नभएसम्म आफ्नो भलो हुनका लागि के गर्नुपर्दैरहेछ ?’

बुद्धको उत्तर यियो - “बूढो नभएसम्म आफ्नो भलो चाहने व्यक्ति शील सदाचार गुणले सम्पन्न हुनुपर्दछ । अर्थात् बानी व्यहोरा राम्रो हुनु नै बूढो नभएसम्मका लागि भलो हुने गुण हो ।” (संयुक्त निकाय)

पाली साहित्यमा व्याख्या गरिएअनुसार जीवन सुखमय बनाउनका लागि शील, आचरण र चरित्र राम्रो हुनुपर्छ । नैतिकवान हुनु; दृष्टि पवित्र हुनु; घमण्डी नबन्नु; आफूमा नभएका गुणहरूलाई पनि आफूमा भएको जस्तो गरी भूठो आडम्बरी नदेखाउनु; अरूलाई बाधा नपर्ने गरी बाँचनसक्नु; अरुको विश्वासपात्र बन्नसक्नु अर्थात् छलकपटी नबन्नु र कोमल स्वभाव हुनु आदि सबै शील सदाचारमा समाविष्ट गुणहरू हुन् । मानिसको व्यक्तित्व पनि यी गुणहरूमा आधारित हुन्छन् ।

माथि उल्लेख गरिएका नैतिक गुणहरूमध्येबाट केही अंश भए पनि मानिसहरूमा समावेश होस् भन्ने मनसाय र उद्देश्य राखेर नै संघ-संस्थाहरू स्थापना गरेर धर्म प्रचार गर्ने गरिन्छ । यसको लागि संघ-संस्थाका पदाधिकारीहरूमा पनि ती राम्रा नैतिक गुणहरूमध्ये केही गुणहरू (महत्त्वाकांक्षी भावना नहुनु; मादकपदार्थ सेवन नगर्नु; घमण्डी नबन्नु र

आपनो मात्र प्रभुत्व जमाउन नखोज्नु) समावेश हुनु आवश्यक देखिन्छ । यी बाहेक धर्म प्रचारका अरु माध्यमहरू, प्रवचन, पूजाआजा र पुस्तक प्रकाशन आदि पनि हुन् । यसका अतिरिक्त बूढो नभएसम्म आपनो भलो चाहने हो भने बुद्धले बताउनुभएको शिक्षा सदाचारी बन्नुलाई कदापि विर्सनुहुँदैन । धर्म प्रचारको ठोस माध्यम मालिक बनेर होइन; सेवक बनी कार्य गर्नुलाई मानिन्छ ।

बुद्ध धर्म भन्नु नै खास गरी वर्तमान जीवनलाई कलंकरहित बनाई निर्वाह गरेर बस्ने जीवनपद्धति हो । यसैले बुद्धधर्मलाई मरिसकेपछि सुखी हुनका लागि भनी ठान्नु मूर्खता ठहरिनेछ; किनभने वर्तमान जीवन सुखी र सफल नभएसम्म भविष्य उज्ज्वल हुनसक्दैन । त्यसैले यसको लागि मानिसको जीवन-चरित्र, बानी-व्यहोरा र रहनसहन राम्रो हुनु अनिवार्य देखिन्छ । रहनसहन राम्रो हुनु भनेको विलासी जीवन बिताउनसक्नुलाई भनिएको होइन । राम्रो आचरणसहितको राम्रो बोलीवचन भएजस्तै निःस्वार्थ र शुद्ध चित्तले काम गर्नसक्नुलाई भनिएको हो । त्यसैले बुद्धले शीलाचरण राम्रो हुनुपर्दै भन्ने कुरामा जोड दिनुहुँदै आध्यात्मिक शक्ति नै नैतिक बलमा निहीत भएको कुरा बताउनुभएको छ ।

आजकाल त शील सदाचार भन्नु नै पञ्चशील प्रार्थना गर्नु हो भन्नेमा सीमित रही त्यसलाई पालना गर्ने कार्यतिर त्यति ध्यान दिइएको देखिदैन । त्यसैले शील विषयमा अझ विस्तृत अध्ययन र चर्चा गरौं ।

शील भनेको नराम्रो काम नगर्नु मात्र होइन र राम्रो कार्य गर्नु मात्र पनि होइन । यसको अतिरिक्त आफू-आफ्ना व्याप्त रहेको संकीर्ण विचारधारालाई त्यागी आफ्नो मनलाई शुद्ध पार्नु हो । अनि मात्र सबैको रमाइलो हुनेछ । यही सन्दर्भमा चीनको एउटा घटना यहाँ उल्लेख गर्न चाहन्छु ।

एकजना चीनियाँ भिक्षु तावलिङ्ग रुखको हाँगामा आसन जमाई ध्यान गरिरहेका थिए । एक दिन दार्शनिक पो-चु-ई (वर्तमान जीवनबाट टाढा रहेको परलोक र यो विश्व कसरी निर्माण भयो आदि विषयमा चिन्तन गरिरहने व्यक्ति) त्यही रुखमुनि पुगेर रुखको हाँगामाथि बसी ध्यान गरिरहेका तावलिङ्ग भिक्षुलाई देखेर “खतरा ! खतरा !” भन्दै कराउन थालेछ । यस शब्दलाई सुन्नेबित्तिकै रुखमाथि बसिरहेको भिक्षुले पनि “खतरा ! खतरा !” भन्दै कराउन थाल्यो ।

अनि दार्शनिकले आश्चर्य मान्दै सोधेछ- “होइन; हामी जमीनमा बस्नेहरू त त्यसै पनि सुरक्षित नै छौं नि ! हामीलाई यहाँ कुनै खतरा नै छैन । तिमी रुखमाथि बसिरहेकोले तिमीलाई मात्र खतरा भएको छ । उल्टो तिमीले मलाई खतरा भन्दै किन गिज्याउँछौं हँ ?”

रुखमाथिको भिक्षुले भन्न थाल्यो- “रुखमाथि बस्नेलाई भन्दा रुखमुनि बस्ने व्यक्तिलाई रिंगटा लागेको देखियो । त्यसैले जसको ध्यान समाधि बलियो हुन्छ- उसलाई जहाँ बसे पनि खतराको अनुभव हुँदैन र ऊ जहाँ बसे पनि सुरक्षित नै हुनेछ । किनभने, उसको मन स्वच्छ र पवित्र हुन्छ । तर, जब मानिस चेतनाहीन हुन्छ; उसको ज्ञान परिपक्व

हुनेछैन । त्यो व्यक्ति रुखमाथि त के; दुंगाको गुफाभित्र लुकेकर बसे पनि सुरक्षित हुनेछैनै ।

यसरी रुखमाथि बसेर निर्भिक र सत्य कुरा गर्दैरहेको भिक्षुलाई देखेर दार्शनिक पो-चु-ई छक्क पदै भिक्षुसँग प्रश्न सोध्यो- तपाईं को हुनुहुन्छ ?

भिक्षुले भन्यो - “म बुद्धको शिक्षा प्रचारक बौद्ध भिक्षु हुँ ।” दार्शनिक -“त्यसो भए बुद्धको मूल शिक्षा के रहेछ- मलाई पनि बताउनूस् ।”

भिक्षु -“लौ त, ध्यान दिएर सुन्नूस् । नराम्रो काम नगर्ने; असल कामको अभ्यास गर्ने र आफ्नो चित्तलाई शुद्ध पाईं लाने । यही नै बुद्धको मूल शिक्षा हो ।”

दार्शनिक पो-चु-ई निराश हुँदै भन्न थाल्यो - यो कुरा त भर्खर ३ वर्षे बालकलाई पनि थाहा छ । यस्तो पनि बुद्ध शिक्षा हुन्छ ?

भिक्षुले भन्यो - ३ वर्षे बालकदेखि १०० वर्षे बूढोले समेत थाहा पाएका यी तीन कुरालाई आफ्नो जीवनमा अभ्यास गर्ने व्यक्तित्वहरू कति जना छन् त ? कोही पनि छैनन् भने पनि केही फरक पाईन ।

दार्शनिकले विचार गरेर भन्यो - अहो ! बुद्धको मूल शिक्षालाई बुझन त सजिलो रहेछ । बुझ्नेजस्तै शिक्षालाई पालन गर्नेहरू त धेरै नै कम रहेछन्; किनभने यस शिक्षालाई बुझन सजिलो भएजस्तै पालन गर्नु त्यति सजिलो रहेनछ । अर्थात्, यस शिक्षा पालन गर्ने कार्य मामुली रहेनछ । भन्न सजिलो; गर्न गाह्हो भनेको पनि यही रहेछ । ■

योग्य देशमा बस्नु मंगल हो ।

गौतम बुद्धले भन्नुभएको थियो- सबैभन्दा ठूलो लाभ स्वास्थ्य-लाभ हो । स्वास्थ्य ठीक नभएको मानिस जति ठूलो घर र पैसा तथा परिवार भए पनि उसको जीवन नरकतुल्य हुन्छ । त्यसो त आजभोलि कतिपय मानिसहरू स्वास्थ्य उपचार गर्न नसक्ने वा औषधि उपचार गरेर पनि छिटो निको नभएपछि आत्महत्या पनि गर्नथालेका छन् ।

बुद्धको भनाइअनुसार, स्वास्थ्य ठीक नहुनाका धेरै कारणहरू छन् । तीमध्ये यहाँ मुख्य-मुख्य बुँदा मात्र उल्लेख गर्ने अनुमति चाहन्छु ।

- १) पौष्टिक खानाको अभाव,
- २) अनुपयुक्त बासस्थान,
- ३) कलह गर्ने व्यक्ति र सरुवा रोगीसँग सामिप्यता,
- ४) खराब मौसम,
- ५) विचारधारा नमिल्ने मानिससँगको बस्तुठ,
- ६) फोहार र अस्वस्थ वातावरण,
- ७) मनपर्ने व्यक्तिसँग बस्न नपाउनु ।

अनुकूल र शक्ति बढाने खानाको अभाव अर्थात् कुपोषणले गर्दा विश्वमा महिनामा लाखौं बालबालिका र गरीब जनता मर्ने गर्दछन् ।

बास्थान अनुकूल नहुँदा अर्थात् एउटै कोठामा सुल्ने, खाना पकाउने र रोगी पनि त्यही कोठामा बस्नुपर्ने हुँदा स्वास्थ्यको कन्तविजोग हुन्छ । डेराको जीन्दगी र सुकुम्बासी टोल यसका उदाहरण हुन् ।

भगदालु व्यक्तिसँग बस्नुपर्दा कहिले पनि मनमा शान्ति हुँदैन। कलह गर्ने मानिसले आफ्नो गल्ती र कमजोरी महसुस गर्दैन; अर्काको दोष मात्र देख्छ। यसले पनि मानसिक चिन्ता हुन्छ र स्वस्थ रहन दिदैन।

मौसमअनुसार जाडोमा न्यानो लुगा र गर्मीमा हलुका लुगा तथा सुरक्षित घर हुनैपर्छ। भारतमा र बंगलादेशमा जाडोमा न्यानो लुगा लाउन नपाउँदा प्रत्येक वर्ष सयकडौ मानिस मर्नेगर्दछन्। हालै अमरनाथमा २५० जति तीर्थयात्रीहरू मरेका छन्, किनभने उनीहरूले न्यानो लुगा र सुरक्षित स्थान पाउनसकेन्। हाम्रो नेपालको सिलू, गोसाइङ्कपड जानेहरू पनि न्यानो लुगा र ओढने नपाउँदा जाडोले मर्नेगरेका छन्।

स्वच्छ विचार नभएका व्यक्तिहरूसँग बस्नुपर्दा मानसिक रोगले समात्नेगर्दछ। मानसिक रोगको औषधि पाउनु सजिलो छैन।

स्वास्थ्यको ठूलो शब्दु हो - फोहोर। हामीकहाँ पानी धमिलो मात्र हुनेगर्दैन; गुहू मिसिएको पानी धाराबाट निस्किनेगर्दछ। रत्नपार्क, वीरअस्पतालअगाडि र बिजुली अड्डा अगाडिको दुर्गम्भित वातावरणले कसरी स्वास्थ्य लाभ हुन्छ? हामी किन तारका बार लगाएर फूलबारी बनाउन सक्दैनौ। ३२ जनाको मन्त्रिमण्डल विस्तार गर्नसक्ने, २०-३० लाख खर्च गरेर बगैँचा बनाउनचाहिं नसक्ने ? त्यक्तिका नगरप्रहरी र अरू प्रहरीहरू छन्; हामी किन रत्नपार्कलाई नरकपार्क बन्नबाट बचाउन सक्दैनौ ? महानगरपालिका मेयर पी.एल. सिंहको पालामा रत्नपार्कको चारैतिर हरियाली र रंगीचंगी फूलबारी हुने आशा थियो; किनकि नगरप्रमुख बन्नलाई नारा नै थियो -“स्वच्छ, सफा, हराभरा काठमाडौं।” तर, नगर कसरी हराभरा बनाउने भन्ने तरिका

सिन्न देश विदेश भ्रमण गर्दार्गाई उहाँको ५ वर्ष सिद्धियो ।

आजको प्रजातन्त्रको विशेषता नै अप्रिय मानिससँग बस्नुपर्ने बाध्यता हो । स्वतन्त्रता, स्वेच्छाचार, निजीकरण नीतिको वातावरणमा कहाँ प्रिय व्यक्ति पाउनु ? धनमुखी, बिलासीमुखी, स्वार्थमुखी व्यक्तिको संख्या भन्-भन् बढौद्ध । इमान्दारितालाई त कहाँ ठाउँ छ र ?

स्वास्थ्य-लाभको लागि औषधि उपचार चाहिन्छ । तर, औषधि पैसावालाको लागि मात्र उपलब्ध छ । निमुखा र गरीब जनताको उपचारका लागि छिमेकी मित्राष्ट्र भारत र मित्रदेश रूस तथा जापानले अस्पताल बनाई अनुदान दिएको छ । तर, त्यहाँ गरीबहरूलाई त के मध्यमवर्गलाई पनि आवश्यक उपचार उपलब्ध छैन । भर्ना हुनलाई क्याबिन पाउन पनि आफ्नो मान्छे चाहिन्छ ।

बुद्धकालमा पनि भिक्षुहरूलाई निःशुल्क उपचार गरिदिने बिम्बसार राजाको आदेश थियो । योग्यजीवक वैद्यलाई दरबारीकरण गरिदियो । निःशुल्क उपचार र खानाको लागि थुप्रै गरीब जनता भिक्षु बन्न आउनथाले । रोग निको भइसकेपछि उनीहरू फेरि गृहस्थी बनी घर फर्कन्थे ।

स्वास्थ्य उपचार गर्नुभन्दा रोग नलाग्ने व्यवस्था भए भन् सुविधा र जीवन सुखमय हुन्न्यो । त्यसको लागि स्वच्छ पानी र स्वच्छ वातावरण तथा सफाइको व्यवस्था हुनुपर्यो । साधारण जनमानसमा सफाइको चेतना जगाउने टी.भी. र रेडियो तथा अखारद्वारा मात्र प्रचार भएर पुर्दैन । गाउँ-गाउँमा, टोल-टोलमा सफाइ र स्वास्थ्यसम्बन्धी चलचित्र देखाउनुपर्द्य । चलचित्र देखाउँदाखेरि साँस्कृतिक कार्यक्रम, खेलकुद र ऐतिहासिक स्थलहरूको भलक २५ प्रतिशत मिसाएर

देखाउनुपर्छ; अनि मात्र गाउँले जनताले सचिका साथ हेर्न आउँछन् । मैले श्रीलंका, भारत र चीनमा यो तरिका देखेर आएको छु ।

मैले एक ठाउँमा हेरेको थिएँ- एउटा बच्चालाई क्षयरोगले सताएको थियो । त्यो बच्चा एकदम दुब्लोपातलो थियो । उसलाई इञ्जेक्सन दिनु थियो । बच्चा इञ्जेक्सन लिन मान्दैनथ्यो । त्यसपछि डाक्टरहरूले चलचित्रमा त्यस्तै खाले रोगी बच्चालाई इञ्जेक्सन दिएको देखाएर नशा-नशामा इञ्जेक्सन घुसेर रोगका किटाणुलाई मारेको, किटाणु सखाप भएपछि बच्चाको रोग सुधिदैगएको, खानामा सचि बढौदैगएको र मोटाउनथालेको देखेर बिरामी बच्चाले पनि आफ्नो हात फैलाएर भन्न थाल्यो - मलाई पनि इञ्जेक्सन दिनूस् ।

जथाभावी दिसा-पिसाब गर्दाखेरि फोहरमा फिङ्गा बस्दछ र घर-घरमा गएर खानेकुरामा बसी फोहर पारिदिन्छ । त्यस्तो खानाबाट कसरी रोग सर्व, दिसा पखाला हुन्छ, बान्ता हुन्छ र मानिस मर्दैन्- त्यस्तै चलचित्र बनाएर देखाउनुपर्छ । सूचना मन्त्रालयमा चलचित्र देखाउने प्रोजेक्टर मेशिन खिया लागेर थन्काइएको छ ।

स्वास्थ्य मन्त्रालयमा पनि त्यस्तै स्थिति छ । मैले पञ्चायतकालमा सूचना मन्त्रालय र स्वास्थ्य विभागसित परिचित डा. थीरमान शाक्य र नर्श तारादेवी तुलाधरहरूको सहयोग लिइकन बनेपामा दुई-तीनचोटी त्यस्तो चलचित्र देखाएँ । मोटर र खानाचाहिं आफैले प्रबन्ध गर्नु पर्दौरहेछ । यसप्रकार सफाइ र स्वास्थ्यसम्बन्धी गाउँ-गाउँमा, टोल-टोलमा चलचित्रमार्फत् प्रचार गर्नसके जनचेतना आउँथ्यो कि ! ■

मानिसको आचरण उन्नति र पतनको कारण

मानिसको जीवन सुखमय र शिक्षित हुन शिक्षा अर्थात् अध्ययन नभै नहुने हुन्छ । शिक्षा भनेको पढेर ज्ञानी हुने औषधि र उपाय हो । तर, पढेर मात्रै ज्ञानी र शीक्षित हुने भन्ने चाहिं पक्कै होइन । ज्ञान बाहिर बाट आउँछ, ज्ञानी भित्रबाट हुन्छ । पढेर र सुनेर आफै मनले वा ज्ञानले सम्भी यो राम्रो हो, यो नराम्रो हो भनी बुझी महसुस गरी सतर्क हुनसके मात्र शिक्षित र ज्ञानी हुनसकिन्छ ।

आमाबाबुले आफ्ना छोराछोरीलाई स्कूलमा पढन पठाउनुको दुईटा कारण छन्- पढेर आफ्नो बच्चा ठूलो मानिस बनोस् र ज्ञानी पनि होस् । शिक्षा भनेको स्कूलमा पढेर मात्र प्राप्त हुने कुरा होइन । सज्जनहरूको संगत र राम्रो कुरा सुनेर पनि शिक्षा लिन सकिन्छ । तर डाङुले दिनका दिन तरकारी चलाए पनि तिहुनको स्वाद थाहा नपाए जस्तो संगत गरेर मात्र कहाँ शिक्षा पाइन्छ र ? चालनीबुद्धि मानिस कहिल्यै पनि शिक्षित हुनसक्दैन । चालनीले राम्रो जत्रि फाली दिन्छ, नराम्रो मात्र स्वीकार गर्दछ, जम्मा गर्ने गर्दछ । नाङ्गलोबुद्धि मानिस शिक्षित र ज्ञानी हुनसक्छ । नाङ्गलोले काम नलारनेलाई बाहिर फालिन्छ र काम लाग्ने मात्र बचाउने, जम्मा गर्ने काम गर्दछ । आजभोलि त चालनीबुद्धि भएका मानिसहरूको संख्या बढी देखिन्छ तर नाङ्गलोबुद्धि र विवेकवृद्धि भएका मानिसहरूको संख्याम ह्रास भइरहेको देखिन्छ ।

स्कूलमा गएर नपढी देश-विदेशको भ्रमण गरेर पनि शिक्षा लिन सकिन्छ, ज्ञानगुण हासिल गर्न सकिन्छ । नाँच या नाटक हेरेर पनि शिक्षा लिन सकिन्छ, सिनेमा र टी.भी. हेरेर पनि शिक्षा लिन सकिन्छ । तर, राम्रो मात्र नाङ्गलोले जम्मा गरे जस्तै राम्रो काम टिपेर लिन सक्नुपर्छ । तर आजभोलि त सिनेमा हेरेर चरित्र भ्रष्ट हुने कुरा मात्र सिक्ने र प्रेरणा लिनेहरू बढी देखिन्छन् ।

बुद्ध धर्मअनुसार पढेलेखेर विद्वान भएकोलाई मात्र शिक्षित भनिदैन । साँच्चै नै विद्वान र सभ्य त्यसलाई भनिन्छ, जो पढेलेखे अनुसार सदाचारी हुन्छ, आमाबुबा, जेठा तथा गुरुजनहरूको सम्मान गर्न जानेको छ, घमण्डी हुँदैन, अनपढ र गरीबहरूलाई हेला गर्दैन । अशिक्षितहरूलाई तालीम दिन सजिलो छैन । तर, मनोवैज्ञानिक तरिकाबाट सम्भाई-बुझाई शिक्षा दिनसके तालिम हुन्छ, पढेलेखेका विद्वानहरूले राम्रो विकासको काम गर्नेप्रति ईर्ष्या र डाह गर्दैनन् । ‘एकतामा अनेकता’ ल्याउँदैनन् । आफूलाई पनि अरुलाई पनि हित र भलो हुने, उपकार हुने काम गर्दैनन् । यस्ता गुणभएका व्यक्ति शिक्षित र विद्वान भनिन्छन् ।

आजभोलि अपवादस्वरूप मानिसहरू आई.ए., बी.ए आदि पास भएपछि घर-गृहस्थीको काम गर्न मन पर्दैनन् । तरकारी आदि किन्न बजार जाऊभन्दाखेरि पढेर परीक्षा पास गरेको पसल गएर किनमेल गर्नलाई होइन । तरकारी किन्न जाने काम त अक्षर पद्न नजान्नेहरूको काम हो, नोकरको काम हो भन्ने सुनिन्छ । पढेपछि सेवक बन्ने होइन, मालिक बन्नखोज्ने दास प्रवृत्ति कहाँबाट आएको ? यो शिक्षानीति नै

“च्योबुद्धि” दासबुद्धिको हो कि । केही पढेलेखेका छोरा-छोरीबाट घरको कामकाज नहुने भएपछि केहीले भन्न थालेका छन्, “आजभोलि पढेलेखेको छोरा-बुहारीबाट घरको कामकाज नहुने भएपछि केहीले भन्न थालेका छन्, “आजभोलि अनपढ छोरा-बुहारी र छोरी नै ठीक” छोराहरूलाई पढाउन पनि नमिल्ने भएको छ । पढेलेखेकाहरूले बूढाबूढी आमाबाबुहरूको वास्ता गर्दैनन् भन्न थालेका छन् ।

पाली साहित्यको पराभव सूत्र अनुसार बुद्धले भन्नुभएको छ- “सुविजानो भवं होति सुविजानो पराभवो” अर्थात् - पढेलेखेको मान्छे उत्थान पनि हुन्छ, पढेलेखेको मान्छे पतन पनि हुन्छ । कुनै कुनै पुस्तकमा यसरी अर्थ लेखिएको पाइन्छ - उन्नति र पतन हुने उसको आचरण अनुसार हो ।

साधारण समाजको व्यवहारातिर दृष्टि राख्दा के देख्न पाइन्छ भने पढेलेखेर मात्र मानिस शिक्षित हुँदैन, ठूलो मानिस बन्दैन । शिक्षित वर्गले नै ठूला ठूला गल्ती र अपराध गरिरहेको पाइन्छ । पढेलेखेका शिक्षित व्यक्तिहरूले (भिक्षुहरूले) पनि भन्नेलाई भन्ने देऊ भनी ह्यामी हृदय भई बस्वधन् लाज, शर्म र भयहीन भएका छन् । मानिसको व्यवहारले नै उसको शिक्षितपन र विद्वता चिन्न सकिन्छ । कामले मानिस उच्च र नीच हुन्छ भनेर बुद्धले भन्नुभएको प्रमाण वसल सूत्रमा छ । “न जच्चा वसलो होति न जच्चा होति ब्राह्मणो” अर्थात् जन्मले कोही पनि नीच र ब्राह्मण हुँदैन । “कम्मना वसलो होति कम्मना होति ब्राह्मणो” - अर्थात् कामले नीच र ब्राह्मण हुन्छ ।

पढेलेखे अनुसार इमान्दारीपन र अलि निःस्वार्थी हुनसके राम्रो हुने अझ आफ्ना कमजोरी र गल्ती महसुस गरेर आत्मालोचना गर्नसके 'सुनमाथि सुगन्ध' थपिने हुन्छ । शिक्षाको महत्व पनि बद्ध । देशको संस्कृति र सभ्यता पनि सुरक्षित हुन्छ । पुरानो कला, वस्तु र रीतिस्थितिको रक्षा गर्नु मात्रलाई संस्कृति भनिदैन । मानिसको सभ्य जीवनसित संस्कृतिको घनिष्ठ सम्बन्ध छ । संस्कृतिको रक्षाको लागि आर्थिक जीवनमा पनि सुधार आउनुपर्छ । जति भए पनि नपुग्ने तृष्णाको जालमा फस्नेले पनि संस्कृतिको रक्षा गर्न सक्दैन । भोकाएको मानिसबाट पनि संस्कृतिका रक्षा हुन सक्दैन । ह्लल फोहरी काठमाडौं देखेर विदेशीहरू नेपालमा संस्कृति नै छैन भन्छन् । नेपालीहरू साहै अशिक्षित वर्गमा समावेश भएका छन् । यद्यपि नेपाललाई प्राकृतिक सौन्दर्य र धार्मिक परम्पराले धनी बनाएको छ । बुद्धको जन्मभूमि र सगरमाथाले नेपालको शीर जति ठाडो भएको छ, उत्तिकै फोहरको पहाडले नेपाल धेरै तल खसेको छ । अतः नेपालमा कस्तो प्रकारको शिक्षा दिइन्छ ? भन्ने प्रश्न खडा भएको छ । तर जबसम्म साँच्चैको शिक्षक वर्गको विद्यमान हुन्छ, तबसम्म संस्कृतिको भविष्य उज्ज्वल हुनेछ । ■

श्रीमतीको मैत्री चित्तले रोग निको भयो

चिन्ताबाट मुक्त व्यक्ति बिरलै होला । भगवान् बुद्धले समय-समयमा भन्नुहुन्थ्यो दीर्घायु र निरोगी हुन चाहन्छौं भने चिन्ताबाट मुक्त हुनुपर्दै । अनावश्यक चिन्ता र पीर लिनुहुँदैन । आजकल मानिसहरूलाई अनेक कुराको पीर छ ।

मैले यहाँ लेख्न लागेको कुरा पीरबाट मुक्त हुन सके धेरै दिन बाँच्न सकिन्छ भन्ने बारे हो । बुद्धकालीन एक उपासकको घटना प्रस्तुत गर्न लागेको छु ।

एकदिन भगवान् बुद्ध सुसुमार गिरी नामक नगरको नजिकै एउटा बस्तीमा बसिरहनुभएको थियो । भरखरै रोगबाट छुटेको नकुलपिता उपासक लौरो टेक्कै सकी-नसकी गौतम बुद्धसमक्ष गयो । उहाँ पुगेर शाक्यमुनि बुद्धलाई बन्दना गरेर एक छेउमा बस्यो ।

बुद्धले सोधनुभयो- “अब त आराम भयो उपासक ?” नकुलपिताले भन्यो- भन्ते सञ्चो भयो तर अलि दुर्बल छु ।

बुद्धले भन्नुभयो- “बलियो नहुँदै पनि सकी-नसकी किन आउनुभएको त ?” नकुलपिताले भन्यो - भन्ते, तपाईंकी उपासिका मेरी गृहलक्ष्मीले तपाईंको उपदेशअनुसार मैत्रीचित्तले मनै हलुका हुने गरी एकदम नरम र मीठो बचनले मलाई सेवाटहल गरेर मेरो पीर र चिन्ता हटाइदिएकोले म मृत्युबाट बचें । बैद्यले निराश भएर औषधि गर्न छोडिसकेको मलाई उनले निको पारिदिएको कुरा तपाईंको सामु पोख्न साहै उत्सुक भएकोले मात्रै सकी-नसकीकन यहाँ आएँ ।

गौतम बुद्धले सोधनुभयो - “उपासक ! तपाईंकी श्रमितीले कसरी सेवा गरिन् त तपाईंको ?”

नकुलपिताले भन्यो - भन्ते, मलाई रोगले साहै च्याप्यो । शरीरको मासु र रगत सुके । शरीर कमजोर हुँदा मन पनि दुर्बल भयो । बाँच्ने आशा रहेन । मनको शक्ति हरायो । अनेक नचाहिँदो पीर चिन्ता बढ्न थाले । ठूला-ठूला वैद्यहरू बोलाइए । असल बहुमूल्य औषधिहरू खाए उनीहरूले । तर ती औषधिले पनि मलाई छोएन । अनि वैद्यहरूले रोग निको हुँदैन, आशा नगरे पनि भयो भनेर मलाई छोडेर गए । यो कुरा सुनेदेखिन मेरो शीर भन भुक्यो । मन खल्लो भयो । बाँच्ने आशा रहेन भनेर निराश भएँ । अनि मरेपछि यो घरमा के हुने होला भनेर नाना प्रकार का नचाहिँदा पीरहरूले मलाई सताउन थाल्यो । फलस्वरूप भन-भन् रोग बढ्यो । तर म त्यसरी सिकिस्त हुँदा पनि हजुरकी उपासिका अलिकति पनि निराश भइनन् । मन बलियो पारेर धैर्यपूर्वक भन् राम्रोसँग सेवा गरिन उनले । वैद्यले बाँच्दैन भनेको भनेर निराश भएर सेवाटहल गर्नमा कति पनि फरक गरिनन् । मलाई भरोसा दिएर, मन हलुका हुने कुरा गरेर साहस र धैर्य दिन थालिन् । तर मेरो मुख उज्ज्यालो हुन सकेन । यो देखी मेरी श्रीमती नजिकै आएर मेरो कपालमा हात राखेर मैत्री चित्तले भनिन्- ‘स्वामी, केही पीर लिनुभयो कि ? किन मुख अङ्घ्यारो पार्नुभएको ? हामीलाई गौतम बुद्धले हामी सबैले एकदिन मर्नुपर्दै भनेर उपदेश दिनुभएको होइन ? मनमा कुनै प्रकारको पीर र चिन्ता राखेर

प्राण छोड़नु हूँदैन । तपाईंले आफ्नो मनमा तपाईंको मृत्यु हुने र मृत्युपछि घर बिग्रिन्छ होला आदि भनी नचाहिंदो पीर लिनुभएको जस्तो छ । त्यसैले तपाईलाई विश्वास दिलाउन चाहन्छु - म केटाकेटीहरूको राम्रो पालन-पोषण गरी घर थामेर बस्न सक्छु । तपाईंले किन पीर मान्नुभएको ? रोग हुँदा यसरी पीर लिन हूँदैन । कुनै कुरामा पनि आशक्त भएर प्राण त्याग्नु हूँदैन । मन हलुका गरेर चिन्ताबाट मुक्त भएर बस्नुहोस् ।' यति कुरा सुनेपछि मेरो मन केही हलुका भयो । मुख पनि अलिकति उज्यालो भयो । फेरि अर्को कुरो सम्झे पीर पन्यो र चिन्ताग्रस्त भएँ । अनि मेरो मुख फेरि औँध्यारो भयो । फेरि हजुरकी उपासिकाले भनिन् - 'स्वामी, तपाईंले फेरि पीर लिनुभयो कि ? तपाईंको मृत्युपछि अरूसँग जाली कि आदि भनी तपाईंले यस्तो कुरा मनमा लिनुभयो कि ? यस्तो कुरा मनमा राख्नु हूँदैन । तपाईलाई मेरो बानी राम्रैसँग थाहा छैदैछ । मलाई पनि तपाईंको बानी राम्रोसँग थाहा छ । हाम्रो विवाह भएको यत्तिका वर्ष भइसक्यो । आजसम्म पनि हाम्रो सच्चरित्र र सत्यचर्याशील नष्ट भएको छैन । हामीमध्ये कसैबाट पनि आजसम्म भगडा हुने काम भएको छैन । यसबारेमा तपाईंले कति पनि पीर नलिनुस् । यसरी अस्वस्थ भइरहँदा त्यस्तो अनावश्यक 'कल्पना गरेर चिन्तित भएर मर्नुलाई भगवान बुद्धले प्रशंसा गर्नुभएको छैन । धैर्य गर्नुस् । मन बलियो पार्नुहोस्, चिन्ता लिनुपर्दैन । मेरी श्रीमतीको यस्तो सत्य र प्रेमपूर्ण बचनले भरिएको कुरा सुनेर मेरो मन हलुका हुँदैगयो । अनि स्वतः मुख उज्यालो हुनु पनि स्वाभाविकै

हो । तर एकछिनपछि फेरि मलाई अर्कों पीर पच्यो । अनि शरीर पनि गाहुंगो भयो, मेरो मुखमा भलिनता छायो क्यारे, अनि तपाईंकी उपासिकाले फेरि भनिन् ‘स्वामी ! किन फेरि मुख अँध्यारो पारेको ? कतै म मरेपछि यिनीले गौतम बुद्धकहाँ गएर धर्म उपदेश सुनेर, भिक्षु संघलाई बन्दना गरेर मानमर्यदा राखेर सत्कार गर्दिन होला भनेर त मनमा लिनु भएन ? तर यस्तो तपाईंले न सोच्नु होला । तपाईं यो संसार छोडेर जानु नै भयो भने पनि यता-उता हिंडिरहनुपर्ने गृहस्थीको कतिपय काम छोडनेछु र अहिले भन्दा पनि बढी म बिहारमा बस्न सक्नेछु । भगवान् बुद्धको दर्शन गरेर उपदेशमृत पान गरेर धर्मअनुसार जीवन यापन गर्नेछु । तपाईंले अनावश्यक पीर लिएर चिन्ताग्रस्त मनले मर्ने विचार नगर्नु होला । यसरी दुःखी चित्तले मर्नुलाई बुद्धले प्रशंसा गर्नु हुन्न भन्ने तपाईंलाई थाहै छ । मर्ने बेलामा मन कुनै कुरामा पनि अलिङ्करहनु हुँदैन । भगवान बुद्धका जति पनि शुद्धजीवी उपासिकाहरू छन् आध्यात्मिक शक्तिहरूका साथ मन बलियो तुल्याई बसिरहेका छन् । तिनीहरूमध्ये म पनि एक हुँ । पत्यार नलागे चाँडै स्वास्थ्य लाभ भई बुद्धकहाँ सोधन जानुहोस् । पीर न लिनु होस् ।”

यसरी तपाईंकी उपासिकाको प्रेमपूर्ण सत्यवचन सुनेर मेरो शरीर र मन दुबै हुलका भयो । वैद्यहरूको असल र किमती औषधिहरूले मलाई नछोए पनि तपाईंकी उपासिकाको सत्यवचनरूपी किमती औषधिले मेरो रोग निको पाच्यो । तपाईंसमक्ष यो कुरा जाहेर गर्न उत्सुक भएकोले

शरीरमा बल नभएता पनि लड्ठी टेकेर हजुरको दर्शन गर्न आएको छु ।

ती कुरा सुनिसकेपछि गौतम-बुद्धले भन्नुभयो 'नकुलपिता उपासक, तपाईं भाग्यमानी पुरुष हुनुहुन्छ । तपाईंको पुण्य बलियो छु । नकुलमाता जस्ती उपासिका, सुलक्षणले युक्त, दया र करुणाले सम्पन्न, आफ्नो पतिको हितसुखको लागि चाहे जति प्रयत्न गर्न सक्ने ज्ञानवती, आज्ञाकारी र इमान्दारी पत्नी पाउनुभएको छु । यस्ती गुणवती सिलवती पत्नीको साथमा जीवन निर्वाह गर्ने पाउनु कम पुण्यको फल होइन । तपाईंले कुनै कुराको पनि पीर लिनुपर्दैन । तपाईंकी श्रीमती साँच्चिकै राम्री स्वभावकी, धर्मको तथ्य बुझेकी, कर्तव्य पालन गर्ने भित्री दिलदेखि नै मैत्री चित्त भएकी गृहलक्ष्मी छन् । अत्युत्तम नारीत्व पाउनुभएकोमा सन्तोषी हुनुहोस् । (लक्ष्मी-धर्ममवती)

शाक्यमुनि बुद्धबाट आफ्नी पत्नीको प्रशंसा सुनेर नकुलपिता खुशी हुँदै घर फर्के । प्रस्तुत बुद्धकालीन घटनाबाट पीर र चिन्ताबाट टाढा हुन सकेमा दीर्घायु हुन सक्छ र मृत्युबाट पनि केही वर्षको लागि मुक्त हुन सकिंदो रहेछ भन्ने प्रमाणलाई बुझन सकिन्छ । ■

उत्तम मानिस बन्ने गुण

बुद्धले दिनुभएको ज्ञानको मुख्य सारांश दुःखबाट मुक्त हुनु हो, अर्थात् निर्वाण प्राप्त गर्नु हो । त्यसको लागि बुद्धको शिक्षा राम्रोसँग अध्ययन गर्नुपर्ने र अध्ययन गरेअनुसार आचरण पनि राम्रो पार्नु जरुरी छ । तृष्णा, लोभ र प्रसंशाको आशा गर्नु हुन्न । यस अर्थमा बुद्धमार्गीहरूले धर्मकर्म गर्दा, समाजसेवा गर्दा, लाभ, सत्कार, कीर्ति प्रशंसाको आशा गर्न हुन्न । त्यसरी आशा गरेर धर्मकर्म र समाज सेवा गरेको खण्डमा पैसा सापटी दिएर ब्याज लिएजस्तै हुन्छ । बुद्धमार्गीहरूले समाज सेवा र धर्मकर्म गर्दाखिरि निस्वार्थ भावनाले गर्दछन् । राम्रो काम गर्दाखिरि अवश्य पनि उसको यश र कीर्ति फैलिन्छ र प्रशंसा हुन्छ । हुनु पनि पर्दै । यो स्वाभाविक पनि हो । सेवा गरेर मेवा खानु हुन्छ । मेवा खानको लागि सेवा गर्नु मात्र ठीक हुँदैन । उपरोक्त कुरा साधारण मानिसलाई पच्छे खालको कुरा होइन ।

गौतम बुद्धले धेरैजसो निर्वाणको कुरा गर्नु भएन । उहाँको उपदेश साधारण गृहस्थीहरूको जीवन सफल र उन्नति हुने खालको अर्थात् उहाँ उच्च मानिस बन्नुपर्ने शिक्षा दिनुहुन्थ्यो ।

गौतम बुद्धले उत्तम र शुद्ध मानिस बन्नको लागि सात गुण (धर्म) हुनुपर्ने कुरा बताउनुभएको छ ।

१. उत्साही बन्नु अर्थात् अल्ढी नबन्नु -उटठानवतो)
२. होशियार बन्नु (सतिमतो)

३. निर्दोषपूर्वक काम गर्नु (सुचिकम्म)
४. दूरदर्शी बन्नु (निसम्मकारी)
५. संयमित, अनुशासित बन्नु (सञ्जतो)
६. धार्मिक जीवन (धम्मजीवनो)
७. अप्रमादी बन्नु, अर्थात् बेहोशी नबन्नु (अप्पमत्तो)

१. उत्साही हुनु :- यो उच्च मानिस बन्नको लागि चाहिने पहिलो गुण हो । अर्थात् शुरु गरिसकेको काम पूरा नहुँदै बीचमा नछाइन्नु, हतोत्साही नहुनु । आफ्नो काममा निरन्तरता दिनु । उदाहरणको लागि भनुँ भने किसानहरूले शुरु गरेको खेतीको काम, धान रोपिसकेपछि अन्तिमसम्म • अल्छी नमानी धान घर नभित्र्याएसम्म निरन्तररूपमा काम गर्दै जानु । त्यस्तै ब्यापारी जीवनमा, विद्यार्थी जीवनमा पनि परीक्षा उत्तिर्ण नभएसम्म उत्साह र प्रयत्न गर्दै जानुपर्दछ । साथै जागिरको जीवनमा पनि निरन्तरता हुनु आवश्यक छ ।

मलाई सम्भन्ना छ - श्रीलंकाका एकजना भिक्षु एस.एल.सी जाँचमा ६ पटकसम्म उत्तिर्ण हुन असमर्थ भएपनि हतोत्साही नबनी सातौं पटकको जाँचमा बल्ल उत्तिर्ण भए र आइ. ए. मा पनि पाँच पटकसम्म फेल भए र छैठौं पटक मात्र पास भए । हतोत्साही नभएकाले उहाँले फल पाउनुभयो ।

२. होशियारी हुनु, अर्थात् सतर्क हुनु :- यो दोस्रो गुण धर्म हो । धेरै मानिसमा जागरण भए पनि जाँगर देखिदैन । मतलब होश भए पनि नराम्रो कामबाट अलग हुन नसक्ने हुन्दैन् । कोही नभएको ठाउँमा आफूसँग होश भए पनि जानाजानी गलत काम गर्न पुर्याउन् । लाज शर्म हुँदैन । त्यसैले

गौतम बुद्धले भन्नुभएको छ- ‘सतिंचख्वाहं भिक्खवे सब्बत्थिकं वदामि’ अर्थात् सबै कामको सफलताको लागि स्मृति (जागरण, होशियारी) ले काम दिन्छ । बुद्धले भन्नुभएको छ- ‘सति सम्पजञ्ज’ होशको साथै जानकारी, जागरूक हुनुपन्यो । सतर्क र सचेत हुनु जरुरी छ । यसले वर्तमान समयमा आफूलाई पनि अरूलाई पनि पछिसम्म काम लाग्छ । बुद्धले यहाँसम्म होश राख्नु पर्छ भन्नुभएको छ - बाटोमा हिंड्दा, खाना खाँदा, बसिरहेको बेला म हिंडैछु, बसिरहेको छु, खाना खाईछु भनेर होश राख्नुपर्छ, पिसाव फेर्दा पिसाव फेर्दैछु, दिशा गर्दा दिशा गर्दैछु भन्ने याद राख्नुपर्छ । चर्पीमा दिसा पीसाव गर्दा होश भएन भने जथाभावी फोहर हुने गर्दछ ।

भित्तामा र अन्तै पिसाव फेर्न थाल्दछ । पानीले सफा गर्दैन । जसले गर्दा चर्पी साहै गन्हाउन थाल्दछ । यसले गर्दा कपाल दुख्ने रोग हुन्छ । खाना पकाउँदां होश भएन भने नुन हाल्न बिर्सिन्छ, दुई चोटी तुन पर्नसक्छ र नुनै हाल्न पनि बिर्सिन्छ । बाटोमा हिंड्दा होश पुगेन भने फोहरमा, खाल्डोमा पर्न सकिन्छ । कुरा गर्दाखेरि बढी कुरा हुनसक्छ । आँखाले हेर्दाखेरि कहाँ दृष्टि परेछ, यस कुरातिर ध्यान र होश जानु आवश्यक छ । यो बुद्धको शिक्षा सबैलाई, सबै ठाउँमा काम लाग्छ ।

३. निर्दोष काम गर्नु :- यो उच्चस्तरीय मानिस बन्नको लागि चाहिने गुण हो । शरीर र वचनले गर्ने नराम्रा कामबाट अलग हुनु राम्रो हुन्छ । शरीरले तीवटा पाप कर्म गर्न सक्छ,

हिंसा, चोरी र बलात्कार । आजभोलि ६० वर्षका बुढोले पनि ७/८ वर्षका बालिकामाथि बलात्कार गरेको सुन्न पाउँछौं । बलात्कार गरिसकेपछि हत्या पनि गर्दैन् । भ्रष्टाचार र दिन दहाडै लुट्ने काम पनि बढिरहेछ । शरीरले गर्ने त्यस्ता पापबाट मुक्त हुनु राम्रो हुन्छ ।

बचनबाट चारवटा पाप कर्म हुन्छ- भुठो कुरा गर्नु, चुकिल गर्नु, कडा बोली बोल्नु, गप्फी बन्नु । यस्ता चार पाप कर्मबाट बच्न सके निर्दोष काम गर्न सकिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यककर्मान्त भनिएको यही नै हो । इमान्दार हुनसके निर्दोष काम गरेर जीविका गर्न सकिन्छ ।

४. दूरदर्शीता हुनु :- उच्च मानिस बन्नको लागि आवश्यक गुण दूरदर्शीता पनि हो । कुनै काम गर्न लागदा पहिले गर्न लागेको कामको फाइदा र बेफाइदा, राम्रो वा नराम्रो हुनेबारे ठीक विचार पुऱ्याई काम शुरु गर्नुपर्छ । अन्यथा पछि पश्चाताप हुन सक्छ । विवेक बुद्धि पुऱ्याएर काम गर्न सके धनको दुरुपयोग हुदैन । अदूरदर्शीताको कारणले सरकारी योजना धेरे असफल भइरहेको छ । एकतर्फा ट्राफिक योजना धेरै असफल र फलदायी हुन सकेको छैन । ठीक तरिकाबाट योजना तर्जुमा गर्न नसकेकोले नै फलदायी हुन नसकेको हो । दूरदर्शी ज्ञानको अभाव देखिन्छ जहाँ पनि । यस्ता ज्ञान पाठशालादेखि अभ्यास गराउनु पर्ने देखिन्छ । यस्ता व्यवहारिक र व्यावसायिक ज्ञान स्कूलमा दिनसके बेरोजगारी समस्या नहुने हो कि ।

५. संयमित र अनुशासित हुनु :- यो मानिसको मूल्य बढ्ने पाँचौं गुण हो । माथिका सबै गुण भएपनि यदि उसमा

संयमित र अनुशासित भइरहने गुण रहेन भने त्यो व्यक्तिको महत्व र मूल्य नै हुँदैन । अनुशासनहीन र असंयमित व्यक्ति समाजलाई बाधा र अप्द्यारो हुनेछ । बालककालदेखि संयमित र अनुशासित भइरहने अभ्यास हुनु जरुरी छ । त्यस्तै ठूलावडा मानिसबाट नै बालबालिकाले आदर्श शिक्षा लिन्दछन् । आजभोलि सबै क्षेत्रमा अनुशासनको कमी देखिन्छ ।

६. धार्मिक जीवन :- छैठों गुण धर्म जुन कि मानिसलाई शुद्ध मानिस बनाउन आवश्यक तत्व हो । अधार्मिक जीवन कसैलाई मन पर्दैन । धार्मिक जीवनले प्रब्रजित (त्यागी) र गृहस्थी दुवै पक्षलाई हित र भलो हुनेछ ।


धार्मिक जीवनमा छलकपटी, बेइमानी, घूस खाने बानी बिलकुल हुनु हुँदैन । आडम्बरी, देखावटी र ढोगीपन हुनु हुँदैन । बिलकुल निस्वार्थी र सेवाभाव हुनु नै धार्मिक जीवनको लक्षण हो । स्वच्छ जीवन नै धार्मिक जीवन हो । यस्तो हुन सके मात्र उच्च स्थानमा पुगिने छ ।

७. अप्रमादी हुनु :- यो मानिसलाई उच्चस्थानमा पुच्याउने सातौं गुण हो र सचेत, सजग सबैलाई काम लाग्ने कुरो हो । गौतम बुद्धको अन्तिम बचन भनु वा शिक्षा अप्पमादेन सम्पादेथ अर्थात् सबै सतर्क र होशियारी भइरहनु, अल्छी नबन्नु हो । गौतम बुद्धले निरन्तर भिक्षुहरूलाई अर्ति दिइरहनु हुने शिक्षा हो- अप्रमादी भइरहनु । प्रमादी भएको खण्डमा जीवित भए पनि मरेको बराबर छ । अप्रमादी मानिस मरे पनि बाँचेको बराबर हुन्छ ।

उपयुक्त बुद्धको सार्वजनिक शिक्षा सबेको लागि काम लाग्ने शिक्षा हो । यसमा कुनै पनि साम्प्रदायिक भावनाको रंग छैन । पूर्वाग्रहको अभाव छ । केवल बहुजन हिताय, बहुजन सुखायको शिक्षा हो यो । मानवलाई शुद्ध मानव बनाउने शिक्षा हो ।

उट्ठानवतो सतिमतो सुचकम्मस्स निसकम्मकारिनो सञ्चतस्स च धम्मजीविनो अप्पमस्स यसोभि वडढति

उत्साहीको, होशियारको, निर्दोष काम गर्नेको, राम्रोसँग दिलैदेखि विचार गरेर काम गर्नेको, संयमीको, धार्मिक जीवन बिताउनेको र अप्रमादीको सधै यशकीर्ति उन्नति हुन्छ । ■



धर्मकीर्ति प्रकाशन

(नेपाल भाषा)

- | | |
|------------------------------------|---------------------------------------|
| १. महासतिपदठान सूत्र | ३५. प्रार्थना संग्रह |
| २. बुद्ध्या क्लिनिगु विपाक | ३६. बाख्य (भाग-२) (दि.स.) |
| ३. अभिधर्म (भाग-१) | ३७. बौद्ध बौद्ध कक्षा |
| ४. ऋद्धि प्रातिहार्य | ३८. मूर्खम् पासा मज्यु |
| ५. बासेटडी येरी | ३९. बुद्ध्या अर्पणीति |
| ६. यःम्ह महचाय् | ४०. श्रमण नारद |
| ७. पञ्चनीवरण | ४१. उखानया बाख्यं पुचः |
| ८. भावना | ४२. पालिभाषा अबतरण (भाग-१) |
| ९. एकताया ताःचा | ४३. न्हापायाम्ह गुरु सु ? (दि.स.) |
| १०. प्रेमं छु ज्वी | ४४. पालि प्रवेश (भाग-१) |
| ११. त्रिरत्न गुण स्मरण | ४५. पालि प्रवेश (भाग-२) |
| १२. बुद्ध पूजा विधि (प्र.सं.) | ४६. चमत्कार |
| १३. यैरी भावना | ४७. बाख्यं (भाग-४) |
| १४. कर्तव्य (प्र.सं.) | ४८. राहुल यात उपदेशा |
| १५. मिखा | ४९. अभिधर्म |
| १६. परिक्राण | (वित्तकाण्ड् ध्यग्या संक्षेप्त फरिचय) |
| १७. हृषय परिवर्तन | ५०. मणिचूड जातक |
| १८. बुद्ध्या अन्तिम यात्रा (भाग-१) | ५१. महाजनक जातक |
| १९. बुद्ध्या अन्तिम योत्रा (भाग-२) | ५२. गृही विनय (त्.सं.) |
| २०. कर्म | ५३. चरित्र पुचः (भाग-१) |
| २१. बाख्यं (भाग-१) | ५४. बौद्ध ध्यान (भाग-२) |
| २२. बौद्ध ध्यान (भाग-१) | ५५. रानित्या त्वायः |
| २३. बोधिसत्त्व | ५६. बुद्ध व शिक्षा (ब) |
| २४. शास्त्रयपुनि बुद्ध | ५७. विश्व धर्म प्रचार देशना (भाग-२) |
| २५. अनन्तलवस्त्रण सुत्त | ५८. जातक माला (भाग-१) |
| २६. मति भिंसा गति भिनि | ५९. त्रिरत्न बन्दना व सुत्र पुचः |
| २७. अहिसाया विजय | ६०. चरित्र पुचः (भाग-२) |
| २८. बाख्यं (भाग-३) | ६१. त्रिरत्न बन्दना व पञ्चशीलया कलाफल |
| २९. महास्वप्न जातक (प्र.सं.) | ६२. लुम्बिनी विपस्सना |
| ३०. लक्ष्मी चो | ६३. विश्व धर्म प्रचार देशना (भाग-१) |
| ३१. अभिधर्म (भाग-२) | ६४. योगीया चिदटडी |
| ३२. बाख्यया फल (भाग-१) | ६५. संक्षेप्त बुद्ध जीवनी |
| ३३. बाख्यया फल (भाग-२) | ६६. बुद्ध धर्म |
| ३४. क्षान्ति व यैरी | ६७. जातक बाख्यं |

५८. जातक माला (भाग-२)
 ५९. सर्वज्ञ (भाग-१)
 ६०. धर्मसामिति प्रवेश (भाग-३, २)
 ६१. अधिकारी गोतमी
 ६२. बुद्ध व ध्यान
 ६३. अधिग्रहण जातक
 ६४. विरलन गुण तुमके ज्ञानया
 ६५. भिस्त चायेके (प्र.सं.)
 ६६. धर्मपद (स्लोकबद्ध)
 ६७. बाल भाग-५)
 ६८. सप्तरत्न धन
 ६९. सर्वज्ञ (भाग-२)
 ७०. शैत
 ७१. वर्णिक सूत
 ७२. मध्यम भार्ग
 ७३. महाशेहनाद सूत
 ७४. अिंह काष्ठ व मध्यम
 ७५. अिङ्गु जीवन
 ७६. समय व विपर्दयना संक्षिप्त
 भावना विधि
 ७७. मध्याह्नारद जातक
 ७८. अिंह भचा
 ७९. विकेक बुद्धि
 ८०. झग लाइम्ह लाल
 ८१. बुद्धपूजा विधि (प्र.सं.)
 ८२. स्वास्थ्य लाभ
 ८३. शिळा (भाग-१)
 ८४. शिळा (भाग-२)
 ८५. बुद्ध व तृष्णा
 ८६. विपर्दयना ध्यान
 ८७. सतिपठान भावना
 ८८. बाँबी (भाग-५)
 ८९. धर्मचक्रपत्रन सूत (दि.सं.)
 ९०. गौतम बुद्ध
 ९१. नेपालय २५ द विग्रु लुमानि
 ९२. बुद्ध व शिळा (क)
 ९३. शिळा (भाग-३)
 ९४. शिळा (भाग-४)
१०४. महा स्वप्न जातक (दि.सं.)
 १०५. धर्मपद व्याख्या (भाग-१)
 १०६. धर्मपदया बाँबी
 १०७. अधिग्रहण (भाग-२) (दि.सं.)
 १०८. संसारया स्वापू
 १०९. धर्मपद (मुल पालि सहित नेपाल
 भाषाय अनुवाद) (पा.सं.)
 ११०. आदर्श बौद्ध महिलापि
 १११. बौद्ध ऐतिक शिक्षा (भाग-१)
 ११२. वेस्सन्तर जातक
 ११३. निर्वाण (रचना संग्रह)
 ११४. विरलन गुण तुमके ज्ञानया भिखा
 चायेके (दि.सं.)
 ११५. पालिभाषा अवतरण (भाग-२)
 ११६. दीर्घायु जीवा
 ११७. न्हगु विरलन बन्दना व धर्मपद
 ११८. मनूतयगु पहः
 ११९. संस्कृति
 १२०. कर्तव्य (दि.सं.)
 १२१. विशेष मह मफैबले पाठ यायेगु परिचाण
 १२२. बुद्धाकरुणा व बृहमदण्ड
 १२३. विरकुशया बाँबी
 १२४. विरलन बन्दना व परिचाण
 १२५. धर्मचक्रपत्रन सूत (दि.सं.)
 १२६. पटठानपालि
 १२७. कर्म व कर्मफल
 १२८. शिळा (भाग-५)
 १२९. धर्मया ज्ञान (भाग-२)
 १३०. बौद्ध ध्यान
 १३१. संक्षिप्त बुद्ध वंश (भाग-१)
 १३२. संक्षिप्त बुद्ध वंश (भाग-२)
 १३३. अधिग्रहण दि.स. (भाग-२)
 १३४. अधिग्रहण पालि
 १३५. न्हापायाम्ह गुह सु ? (दि.सं.)
 १३६. अनन्तलक्षण सूत (दि.सं.)
 १३७. बुद्धपूजा, धर्मपद व ज्ञानमाला (प्र.सं.)
 १३८. विरलन बन्दना व परिचाण (दि.सं.)
 १३९. धर्मचक्रपत्रन सूत

मुद्रक :  न्यू नेपाल प्रेस, फोन: २५९०३२, ४३४८५०